

११

लेकको यात्रा

दानिएलको खुट्टा निको हुन निकै ढिलो भएको थियो । धेरै चोटि डाक्टर उसलाई भेट्न पहाड़को उकालो चढे, तर उनी जहिले आत्तिएका र अक्क न बक्क भएका देखिन्थे । तब दानिएलको अस्पतालमा गएर प्लास्टर झिक्ने बेला आयो । यतिखेर डाक्टरले दानिएलको बुवालाई खास कुरा खोले – उनले जस्तै सुर्ता गरिरहेका थिए, त्यस्तै हुन आयो: दानिएल ठीक प्रकारले हिँड्न नसक्ने भएछ; किनकि उसको चोट लागेको खुट्टा उसको सदै खुट्टाभन्दा धेरै छोटो भएको थियो । यसकारण एकदम दुःखी हुनुभएको बर्नियरज्यू सिकर्मीकहाँ गएर दानिएलको लागि एक जोड़ा सानो बैसाखी बनाउन लगाउनुभयो; त्यसपछि उहाँ दानिएलको एक जोड़ जुत्ता लिएर सार्कीकहाँ पुग्नुभयो र उनलाई एउटा जुत्ताको तलुवामा साढे एक इन्च थपेर मोटो पारिदिन अहाउनुभयो । सिकर्मी र सार्की दुवैजनालाई एकदमै अत्यास लाग्यो । सिकर्मीले दानिएललाई मक्ख पार्न बैसाखीहरूको समाउनेमा सानो भालुका टाउकाहरू कुँदिदिए भने सार्कीले बुट्जुत्ताहरूमा चकलेटका कुइकाहरू कोचेर पठाइदिए । अनि दुवैजनाको काममा ठूलो सफलता भएछ । दानिएलले आफ्ना बैसाखीहरू एउटा नयाँ खेलौनाको

रूपमा हेर्यो र तिनलाई लगेर चलाउन पाऊँ भनेर ऊ साहो अधीर थियो ।

एक-दुई दिन त एउटा उत्साहित फटेड्ग्राङ्गे घरको अधिलितर उसले बैसाखीको मद्दतले आफैलाई उचाल्दै यताउता गर्यो । तब उसले आफ्ना बुवा माथि लेकमा उच्च खर्कहरूहुँदो आफ्ना गाईहरू चराउन जानुहुन्छ रे भन्ने सुन्न्यो । यो कुरा सुन्नासाथ दानिएल भुइँमा बसेर जोड़ले रुन-कराउन थाल्यो; किनभने उसका भालुले सिंगारिएका सुन्दर बैसाखीहरू लिएर र उसका नयाँ बुठहरू लगाएर पनि ऊ गाईहरूपछि-पछि लागेर उँभो, लेकतिर कहिल्यै जान सकिदन भन्ने कुरा उसले झट्टै थाहा गर्यो । दानिएल प्रायः डाँको छोडेर रुदैनथ्यो, तर अहिले उसले बेसरी डाँको छोड्यो । अनिता, उसका बुवा र हजुरआमा सबैजना हतार-हतारसँग दाउराको खलियोतिर कुदे, जहाँ दानिएल रोइरहेको थियो, अनि उनीहरू सबै मिलेर उसलाई हल्लाउन र उसलाई म्वाइँ खान थाले । क्लाउस, जसले धेरै हल्लाखल्ला मन पराउँदैनथ्यो, आफ्नो आड तन्कायो र ढ्यार निकालिदियो । आखिरमा आएर दानिएलको बेखुशीको कारण उनीहरूले थाहा पाए । उनीहरू सबैले थुप्रै सान्त्वना दिने योजनाहरू बनाउनुमा बल गरे, र अन्तमा यो कुरा निश्चित गरियो: सानो काठको गाडामा चढेर दानिएल तल बजार-स्थलमा गाईहरू एकै ठाउँमा भेला पार्ने काम हेर्न जानेछ; त्यसपछि घोडाले तानिने गाडामा बसेर ऊ बगालको पछि-पछि लेकमा हाँकिनेछ, एक रात त्यहाँ परालमा सुलेछ र भोलिपल्ट तल फर्केर आउनेछ । अनिता ऊसँगै जानेछिन्, तर हजुरआमा र क्लाउसचाहिँ घरमै बसेर घर कुर्नेछन् ।

त्यो विशेष दिन सफा र नीलो हुँदै द्युलिक्यो; आज केही न केही गजब कुरा हुन लाग्दैछ भन्ने भान लिँदै दानिएल सखारै बिउँझ्यो । त्यो के थियो, सो कुरा जब उसले सम्झ्यो, तब उसले जयको नारा निकाल्न खोज्यो; त्यसपछि उसले क्लाउसलाई पलडमाथि आफूकहाँ तान्यो र यसलाई त्यस दिनमा हुने सबै कुरा बताउन थाल्यो । तर क्लाउसले त्यसमा अलिकति पनि चाख लिएन, अनि जबरजस्ती गरेर ऊ उम्क्यो र आफ्नो पुच्छर ठाडो पार्दै दाउराको खलियोतिर मुसा मार्न हिँड्यो । एक घण्टापछाडि दानिएल एउटा गाडामा कुप्रुक्क परेर बसेको थियो र अनिताले उसलाई तल गाउँमा लिग्न् । बजार-स्थलमा पुग्नुभन्दा धेरै अघि नै उनीहरूले गाईहरूका घण्टीहरू

टडटड-ठ्याडठ्याड बजिरहेका र तर्सिएका गाईहरूको बाँ-बाँ गरेका आवाज, मानिसहरूको चिच्याहट अनि उत्तेजित केटाकेटीहरूका तीखा खिल्काहरू सुने। अनि धारानेरको कुनेटो काटेर दम्साइला खुड्किलाहरूहुँदो घच्चाकघच्चाक गर्दै तल पुगेपछि एउटा उदेकको दृश्यले उनीहरूलाई स्वागत् गर्यो।

बजारभरि गाईगाई र बाढाबाढीहरूको साहो खचाखच भएको रहेछ; ती सबै टडटड बजे घण्टी लगाइएका र चञ्चल भई आफ्ना टाउकाहरू झट्कारिरहेका रहेछन्। गाईहरू यताउता भाग्न खोजे र एक-अर्कामाथि चढे। खुद्रा-पसलनेर जवानहरूले एउटा भर्खरको साँढेलाई हप्काइरहेका थिए; किनकि त्यो साँढे पसलको इयालबाट आफ्नो टाउको घुसान खोज्दैथियो। अनि गाईहरूको बीचमा जतातै केटाकेटीहरू गुरुरु कुदिरहेका थिए; किनभने यो दिन बिदा थियो, र स्कूलको छुट्टी थियो।

किनकि स्वीजेरल्याण्डमा, जब जमिनहरूमा घाँस पलाएर बढ्दै जान्छ, तब गाईहरू गर्मी यामभरि माथि लेकमा उच्च खर्कहरूहुँदो चरेर जान्छन्। त्यितिखेर औलहुँदो घाँस पाक्छ। गोठालाहरू माथि लेकमा गाईबस्तुको साथमा रहन्छन् भने तिनीहरूका स्वास्नी र छोराछोरीहरू घरमा छोडिन्छन्। तर तिनीहरू सबै बाटो लाग्ने दिनमा तिनीहरूले गाईहरू अलग-अगल बाटोमा हिँडाउनुअघि एक ठाउँमा भेला पार्छन्। त्यस दिनमा सब केटाकेटीहरू आ-आफ्ना गाईहरूको पछि-पछि लेकतिर चढौछन् र गाईहरू आ-आफ्ना गोठमा ठीकठाक बसाउन त्यही दिन लेकमा बिताउँछन्।

जब दानिएल बजारमा आइपुग्यो, तब सबै मानिसहरू उसको वरिपरि घुझ्ने लागे; किनकि उसको अस्पताल-यात्रादेखि उसो ऊ गाउँमा तिनीहरूको सामु देखा परेको थिएन; आज यसको पहिलो पल्ट थियो। सबैजना उसलाई हेर्न चाहन्थे। सबै केटाकेटीहरूले उसको गाडा तान खोजे र सब आइमाईहरूले उसलाई म्वाइँ खाने कोशिश गरे। यस्ता गाईहरू, भीड़हरू र गोला-गोला, चिप्ले-चिप्ले बिछाइएका ढुङ्गाहरू भएर पनि दानिएल गाडाबाट भुइँमा नलडेको कति अचम्म! अब हिँड्ने बेला भइसक्यो। गोठालाहरूले आ-आफ्ना गाईबस्तुको बीचबाट आफ्नो नाइके गाई समातेर लगे; तब तिनीहरूका अरू गाईहरू पछि-पछि आइरहेका थिए। नाइके गाईलाई सबभन्दा ठूलो घण्टी लगाइन्छ र त्यसलाई अरू

सबैले पछ्याउँछन्। बर्नियरज्यूले आफ्नो नाइके गाईलाई काँधको मालामा समातेर तान्दै लानुभयो र उहाँका थोरै बस्तुभाउ भने त्यस भीड़बाट निस्कने बाटो खोज्दै बल गर्दैथिए। उहाँ आफ्नो हात नाइके-गाईको काँधमा राख्दै दानिएलको गाड़ानेर आइपुग्नुभयो। ‘खच्चर-गाडा सार्कोको दोकान-पछाडि पर्खिरहेको छ,’ उहाँले भनुभयो; ‘यसकारण दानिलाई त्यसमा राख त, अनिता; र हामी अघि बढ्नेछौं।’ उहाँ आफ्ना गाईहरू साथमा लगेर अघि बढ्नुभयो, र घण्टा-घरको पछाडि भएर खुड्किलाहरूहुँदो ठाड़ा उकालो चढ्नुभयो। एउटा सपेरा-बाँसुरी बजाउने मान्छेलाई द्वै एक हुल केटाकेटीहरू उहाँलाई पछ्याउँदैथिए; किनकि केटाकेटीहरू सबै बर्नियरज्यूलाई मन पराउँथे। थोरै समयभित्र त्यो खच्चर-गाडा अगाडि भएका ती गाईहरूकहाँ पुगिहाल्यो। अनिता लगामहरू समात्दै र आफ्नो जिब्रोले खटखट आवाज निकाल्दैथिइन् भने तिनको पछाडि दानिएल आफ्ना बैसाखीहरू उचाल्दै र आफ्नो स्वर सकेसम्म उचालेर चिच्याउँदै बसेको थियो। ती बैसाखी उसले गाउँका मानिसहरूलाई देखाउन ल्याएको थियो।

दानिएलले लेकतिरको यो यात्रा कहिल्यै बिसेन। नेपोलियन नाउँ भएको बाछा थकित भयो र पछि-पछि घच्चाड-घच्चाड गर्न थाल्यो। यसैले दानिएल निहुरियो र आफ्नो हात त्यसको काँधमाथि राख्यो र त्यसलाई गाड़ाको छेउ-छेउ पार्दै तान्यो। दानिएलको बुवा पछाडि फर्केर हेर्नुभयो र मुसुक्क हाँस्नुभयो। ‘ऊ थाकेको छ, विचरो सानो बाछा!’ उहाँले भनुभयो; ‘त्यसलाई तिमीसँगै गाडामा राख्नु राम्रो हुन्छ, दानि।’ उहाँले खुट्टा लर्खराइरहेको प्राणीलाई उठाएर गाडामा राख्नुभयो; अनि दानिएलले आफ्ना पाखुराहरू त्यसको रौं नै रौं भएको घाँटीको वरिपरि फैलायो र खुशीले रमाउँदै चिच्यायो। यो सुन्दर आँखा, नरम कानहरू भएको र त्यसको निधारमा फिक्का खुम्पुक्क परेका रौंका झुप्पा भएको एउटा असल बाछा थियो। उनीहरू सँगसँगै बनतिर हेर्दै धूपीघारीको गन्ध सुँधै बसे।

जब उनीहरू जङ्गलबाट बाहिर निस्के, तब उनीहरूले यति उकालो चढेका थिए कि त्यहाँबाट उनीहरूले बेंसीलाई घेरिरहेका हरिया डाँड़ाहरूको पछिल्तर हिउँले ढाकेका हिमशृङ्खलाहरू देखन सके, जहाँ हिउँ कहिल्यै पगलाउनथ्यो। दानिएल पछाडि पल्टेर सेता चुचुराहरू गन्दैरह्यो र

आफै स्वर्गमा भएको कल्पनामा डुब्यो । त्यसपछि उसको त्यो खुशीयाली पूरा गर्न अनिताले अचानक एउटा लामो बटारिएको रोटी र एउटा चीजको टुक्रा निकालिन् र उसलाई आफ्नो खाना खान बस भनिन् । यसैले ऊ सनौलो छिल्को भएको रोटीको एक छेउदेखि खान थाल्यो; यस बेला बाछाले आफ्नो रातो जिब्रो निकालेर अर्को छेउमा चाट्यो । अनिताले खच्चरलाई आफ्नै बाटो लाग्न दिएर त्यसलाई त्यतिकै छोडिएकी थिइन् । पाखाहरूहुँदो यही उचाइमा फुल्ने लेकाली फूलहरू हजुरआमाको लागि टिप्पै तिनी तल-माथि भौतारिन् । अनितासँगै पाखाहरूहुँदो तल-माथि गर्दै फूलहरू टिप्प र दगुर्न पाए कति मज्जा हुन्थ्यो होला, दानिएललाई लाग्दैथियो । तर धेरै बेरसम्म यो कुरा विचार गर्ने उसलाई समय नै थिएन; किनकि त्यहाँ उसलाई खुशी पार्ने अरू थुप्रै कुराहरू थिए । अनि साँच्चै ऊ लङ्घडो नहुँदो हो त उसले भालुले सिँगारिएका बैसाखीहरू कहिल्यै पाउनेथिएन, न ता उसले गाडामा बसेर आफ्ना हातले यही बाछालाई अङ्गालो मार्न पाउनेथियो ।

अब बाटो ठूलो धूपी रुखका जराहरूको वरिपरि कैंची-मोड़ भएर घुम्यो; जब उनीहरूले त्यो कुइनेटो पार गरे, तब उनीहरूका आँखाको सामु तिनीहरूका गृष्णकालीन गोठ देखा पर्ख्यो – पहेला फूलहरूले फुलेको मैदानको बीचमा ढोका बन्द गरिएको एउटा गाईको गोठ ठिङ्ग उभिएको थियो; त्यसमा एउटा बस्ने कोठा जोडिएको थियो । त्यसको ठीक पछिल्तर पहाड़का भिराला पाखाहरू उठेका थिए । यो पहाड़ी गोठ साहै जाऊँ-जाऊँ लाग्ने देखिन्थ्यो । उनीहरू आएर ढोका खोल्न र यसमा बस्न उनीहरूको लागि पर्खिरहेको जस्तै थियो । यो गोठ देखेपछि गाईहरू अलिक छिटो-छिटो अघि बढेर तिनीहरूका अल्छीलाग्दा घण्टीहरू रमाइलोसँग टाड-टाड टुड-टुड घन्किन थाले । यस गोठको बाहिर काठे डुँडभित्र एउटा पानीको मूल कलकलायो र तिर्खाएका बस्तुभाउले आफ्ना टाउका त्यसमा घुसारेर धेरै बेर हल्ला गर्ने गरी पानी पिउँदै रहे । दानिएल र बाछा गाडा-बाहिर गुडुलिकए र तिनीहरूले पनि पिए । त्यसपछि उनीहरू सबै ढोकाको वरिपरि जम्मा भए, र बर्नियरज्यूले ताला खोल्नुभयो र भित्र पस्नुभयो । पूरा हिउँदभर नै हिउँमा पुरिएकोले गाईगोठ ओसिलो र चिसो थियो; तर उनीहरूले दाउरा र चाहिने मालमत्ताहरू खच्चर गाडामा हालेर ल्याएका थिए । उनीहरूले आगो बाल्न लागे । जब अनिताले धक्का दिएर इयालहरू खोलिन्, तब

घाम भित्र चम्क्यो र जतातै धूलो झलल्ल देखियो । अनिता एउटा कुचो र पोतो लिएर चारैतिर सफा गरिन्, अनि दानिएल एउटा खुशीले उफ्रिने फटेड्याङ्गे फुत्रुक-फुत्रुक गर्दै पछि-पछि आयो । गाईहरूलाई बिछ्याउन एक अँगालो सोतर ल्याउनलाई बर्नियरज्यू भस्याङ्ग चढेर माथि बुझगलतिर बेपत्ता हुनुभयो । तब दूध दुहुने बेला भयो र बस्तुभाउ एक-एक गर्दै भित्र आए । त्यसपछि खाना खाने समय भयो, अनि दानिएलका बुवा र अनिता टेबिलनेर मुढाहरूमा बसे, तर दानिएलचाहिँ भुइँमा एउटा गुन्द्रीमाथि बस्यो; किनकि खुट्टाले गर्दा मुढामा बस्न उसलाई असजिलो थियो । उनीहरूले रोटी, धूवाँमा सेकेर तयार पारिएका, मासुले भरिएका आन्द्रा र चीज खाए, साथै ठूला-ठूला काठका बटुकाहरूबाट तातो कफी पिए । यो अति मीठो खाना थियो । जब दानिएलले आफ्नो अन्तिम गाँस भ्यायो, तब उसले आफ्ना खुट्टामा उभिन जबरजस्ती गर्यो र आफ्ना पाखुराहरू आफ्नो बुवाकहाँ पसार्यो ।

‘के तिमी अब ओछ्यानमा जान माग्छौ?’ उसलाई माथि उठाउँदै उसको बुवाले सोधुभयो । ‘अँह,’ दानिएलले दहोसँग जवाफ दियो; ‘म त तपाईंले मलाई पहाड़को टुप्पामाथि लानुभएको चाहन्छु।’ बर्नियरज्यू अतालिनुभएको थियो । पहाड़को टाकुरामा पुग्न, त्यस्तै पचीस मिनेट जतिको ठाड़ो उकालो बाटो थियो, र दानिएल एउटा गहाँ बालक थियो । तर आफ्नो सानो छोराको जस्तै कुरा पनि इन्कार गर्नु उहाँलाई असम्भव लाग्थ्यो । यसैले उहाँ आप्नै मूर्खाइँमा हृदय खोलेर हाँस्नुभयो र दानिएललाई आफ्नो काँधमाथि राखेर अघि बढ्नुभयो । दानिएलले आफ्ना कुर्कच्चाहरूले आफ्ना बुवाको छातीमा ढड-ढड बजाउँदैथियो र अनिता उहाँको कोटको फेर समातेर पछ्याइरहेकी थिइन् । पहाड़को टाकुराचाहिँ दुर्लभ, सुन्दर फूलहरूले ढाकिएको थियो; अनि अनिता तिनीहरूमा दौडिन् । सास अति बढेको कारणले बर्नियरज्यू बोल्न सक्नुभएन, तर बिस्तारै लमक-लमक लम्किरहनुभयो । आखिरमा जब उनीहरू टाकुरामा पुगे, तब मात्र उहाँले दानिएललाई भुइँमा राख्नुभयो; त्यसपछि उनीहरू सबै वरिपरि हेर्दै बसे र आ-आफ्ना विचारहरूमा डुबे । किनकि जहाँ-जहाँ उनीहरू हेर्दथे, त्यहाँ गुलावी हिउँका चुचुराहरू उनीहरूको सामु ठाड़ो हुन्थे । घाम अस्ताउँदैथियो, र तल बेंसीमा साँझ परिसकेको थियो । तर यहाँ अग्ला

डाँड़ाहरूमा घामका अन्तिम किरणहरू परेर ती चहकिलो, सिन्दुरे रङ्गको बान्कीले ढाकिए। दानिएल एउटा अँग्रेज केटो भएको भए, हिमालहरूमा त आगो पो बलिरहेछ भन्ने ठान्थ्यो होला, तर ऊ यस्तो दृश्यसित परिचित थियो, यसैले केवल दुक्क भएर उसले खुइय्य मात्र गर्खो। अनि उनीहरू हेर्दै बस्दा घाम डुब्यो र माथिल्ला टुप्पा-टुप्पाहरूमा मात्र अलिकता सुन्तला रङ्ग रह्यो। त्यसपछि जगमगाहट एकैसाथ बिल्यो र चिसा, नीला हिउँले ढाकिएका पहाड़हरू र तिनीहरूका पछाड़िबाट देखा पर्ने ताराहरूबाहेक त्यहाँ देखिने अरू कुनै कुरा बाँकी रहेन। अब चाँड़े जून उदाउँदैथियो र टाकुराहरू जगमगाउँदा चाँदीमा परिणत हुनेछन्।

गोठमा फर्केर आउनु र इयालको सिसामा आगोको पिलपिल उज्यालो देख्नु र दन्किरहेका काठका टूटाहरूको वरिपरि भेला हुनु र रात बाहिर थुनिराख्नु बडो गजबको कुरा थियो। गोठतिर जाने ढोका खुलै थियो र त्यो बाष्ठा भौतारिँदै कोठाभित्र आयो र आफ्ना लामा-लामा खुट्टा आफूमन्तिर खच्याक-खुचुक खुम्च्याउँदै दानिएलको छेवैमा भुइँमा सुत्यो।

‘म त बाछासँग सुत्छु,’ आफ्नो ठाडो स्वरमा दानिएलले घोषणा गर्खो।

‘हुँदैन, दानि!’ अनिताले झट्ट भनिन्; ‘तिमीलाई उपियाँ सर्नेछ, अनि!'

‘तर नेपोलियनको उपियाँ हुँदो हो त त्यो मलाई अघि नै गाडामा नै सरिसक्नेथियो होला,’ दानिएलले तर्क गर्खो; ‘कृपया पापा, मलाई नेपोलियनसँग सुल एकदमै मन लागेको छ।’

तब दानिएलको बुवाले योचाहिँ केही समयसम्म छोराको सानो मनलाई खुशी पार्ने अन्तिम मौकाको रूपमा लिएर जसोतसो त्यो मिलाउन सकिन्छ भन्नुभयो। यसैले उहाँले एउटा बोरा परालले भरिएको डसनामाथि सजाउनुभयो, र त्यसमाथि दानिएल कम्बलमनि गुटुमुटु परियो। नेपोलियन उसको छेवैमा परालको रासमा मक्ख पर्दै पल्टियो। त्यहाँ एउटै मात्र पलड थियो, त्यसमा अनिता सुतिन्; अनि बर्नियरज्यु बुझगलमा चढेर परालको रासमाथि आराम लिनुभयो।

१२

अनिताको ईख फेर्ने काम

लुसियान् आफ्ना गाईहरू लिएर उँभो लेकमा गएन; किनकि मोरेलहरूका जम्मा चारओटा मात्र गाई थिए; गर्मी यामभरिको लागि उनीहरूले आफ्ना गाई अर्को गोठको बगालमा मिलाएर लेकमा पठाएका थिए। त्यसकारण आफ्नै घरको वरिपरि बारीमा घाँस काटेर सुकाउने बेला नहोउन्जेल स्कूल भ्याएपछि लुसियान्तलाई मस्त फुर्सद हुन्थ्यो। ऊ प्रायः दिनदिनै पहाडे बूढाकहाँ जान्थ्यो। उसको घोडा करिब-करिब सकिएको थियो, अनि लुसियान्जतिकै उमेर भएको केटाको लागि यो एउटा अति सुन्दर हस्तकलाको काम थियो। योचाहिँ उसले कुँदेर बनाएका सबभन्दा ठूलो काम थियो, यो जगर उडिरहेको र भुइँ झाणडै नछोइएका सा-साना टापहरू भएको घोडा। लुसियान्ले यसमा घण्टाँघण्टा लगायो, र हरेक मांसपेशी नै एकदम जस्तोको त्यस्तै देखिने बनाउन सकोस् भनेर उसले छरछिमेकमा भएको एक-एक घोडालाई अध्ययन गर्थ्यो।

ऊसँग अझौं थुप्रै समय थियो; किनभने भुइँ-घाँस काट्ने बिदा नसकिने बेलासम्म प्रतियोगिताको जाँच हुनेथिएन, तर स्कूलमा कसले जित्त्ह होला भन्ने कुरामा केटाकेटीहरू अघिदेखि नै अड्कलबाजी गर्न थालिसकेका

थिए । यो जिल्लेचाहिँ दूधवालाको छोरो माइकल हुन्छ होला भनेर लगभग सबै केटाहरूले विचार गरे; त्यसले एउटा खाँबोमाथि चढिरहेका दुईटा भालुहरू कुँदेको थियो । त्यसले यसमा खूब परिश्रम गरेको थियो, र यो एउटा असल हस्तकलाको काम थियो; तर लुसियान्‌को विचारमा ती भालु कुकुर हुन् कि अरू कुनै जनावर हुन् भनेर सजिलै झुकिकन सकिन्थ्यो । उसले चुपचापसित नियालेर तिनमा हैर्दैथियो, जब कि अरू भुराहरूले वाह-वाह गर्दै यसको खूब तारिफ गरे । लुसियान्‌को विचारमा उसको घोडासँग कोही झुकिकन सक्वैनथ्यो; त्यो त अरू कुनै थोक होइन, तर निश्चय नै एउटा घोडा थियो । अब माइकलका भालुहरूलाई देखेर ऊ आफैले नै पुरस्कार जिल्छ भन्ने कुरामा लुसियान् निश्चित भयो । उसको प्रदर्शनीसित बराबर भएको कुनै पनि थोक नै थिएन । उसले आफैलाई पुरस्कार लिन गएको कल्पना गरिरहेको थियो; उसको कल्पनामा सबैजना अचम्म मान्दै र छक्क पर्दै उसलाई नै हेरिरहेका थिए । त्यसपछि तिनीहरू सबैले उसको घोडामा चाख मानेर त्यसलाई हेर्न खोजिरहेका थिए । अँ, शायद तब तिनीहरूले उसलाई बढी मन पराउनेथिए ।

केटीहरूका प्रदर्शनीहरूको विषयमा ठूलो वादविवाद थियो । अनिता स्विटर बुन्नुमा सिपालु थिइन् । जुन समय तिनले स्कूल जान पाइनन्, तर घरमा बसी दानिएलको हेरचाह गरेकी थिइन्, त्यतिखेर हजुरआमाले तिनलाई सिकाउनुभएको थियो । एउटा आँखा दानिएलतिर लगाउँदै र आफ्ना सुईराहरू चलाएर टिकटिक आवाज निकाल्दै तिनी आफ्नो सानो मुढामा बस्ने गर्थिन् । जब तिनलाई खाँचो पथर्यो, तब हजुरआमा, जो बाँहदार कुर्सीमा बसिरहनुभएको थियो, तिनलाई सघाउन तयार रहनुहुन्थ्यो । अनिताले दानिएलको निम्नि आइतबार र चाडपर्वका दिनहरूमा लगाउने, घाँटीमा र कम्मरमा चम्किला रङ्गका लेकाली फूलहरूका बुट्टा हालेको एउटा गाढा नीलो स्विटर प्रदर्शनीमा राख्न बुन्दैथिइन् । तिनले त्यसलाई तुरेकी थिइनन्, तर त्यो राम्रैसँग मिल्दै आइरहेको थियो । तिनी खेल्ने मैदानमा बसेर बुन्दै गर्दा सबैजनाले त्यसको तारिफ गरे । ‘मेरो विचारमा त तिमीले अवश्य नै पुरस्कार पाउँछ्यौ, अनिता,’ तिनका कति साथीहरूले भने । ‘मारसेलीले जस्तो रिबन बनाउनु भन्दा त तिमीले गरे जस्तो ढाँचा बनाउनु अति गाहो छ; हरेकले नै यसो भन्छन् ।’ तब अनिता आशाबादी भइन् । तिनले पुरस्कार

जिले ठूलो इच्छा गरिन्। तिनले हिसाबमा त्यस्तो नराप्त्रो नम्बर ल्याएकोमा पनि त्यसले यसको अतिकता पूर्ति गर्नेथियो; अनि हजुरआमा, बुवा र दानिले कति मक्ख पेरेर नाक फुलाउनेथिए होला। तर लुसियान्को जस्तो होइन, तिनीसँग एकदम थोरै समय हुन्थ्यो; किनकि स्कूलपछिका समयहरूमा तिनी सधैं व्यस्त हुन्थिन्। अनि अब घाँस काट्ने बिदा शुरु भइसकेको थियो र मिरमिरे उज्यालोदेखि साँझमा अँध्यारो नभएसम्म सब केटाकेहीहरू बारीहरूहुँदो ठूला मानिसहरूको साथ-साथमा काम गर्दथे।

भुइँघाँस काट्ने बेलाचाहिँ एउटा गजबको आत्मिय आदान-प्रदान गरिने समय थियो। बर्नियरको छिमेकीका, काम सघाउन सक्ने हुर्किएका छोराहरू हुन्थे। तिनीहरू बर्नियरका गाईहरू गोठाला गर्न माथि लेकमा पठाइए। त्यस बखत बर्नियरज्यू तल उहाँका आफ्नै पाखाहरूमा घाँस काट्न झर्नुहुन्थ्यो। उहाँले आफ्नै घाँस काटिसक्नुभएपछि उहाँ जहिले पनि मोरेलको सानो मैदानमा घाँस काट्नुहुन्थ्यो; किनभने मोरेल माइजु एउटी बिधवा थिइन्, र लुसियान् ठूलो खुर्पा चलाउन सक्ने भएको थिएन। यी कराला पहाडी पाखाहरूमा कुनै ट्याक्टर वा घाँस काट्ने मेसिन चल्दैनथियो। केवल मच्चाएर चलाउने ठूला खुर्पाहरू प्रयोगमा आउँथे, जससित बारीभरि भुइँको घाँस काटिन्थ्यो र लहर-लहर पारिएका धुमेका गुजुल्टाहरू लगाइन्थे। ठूलो खुर्पा चलाउने मानिसको पछि-पछि आइमाई र केटाकेटीहरू काँटे लट्टीहरू बोकेर गुजुल्टाहरू पेरेको घाँस तान्दै र घाँस सुकाउन चारैतिर पातलो हुने गरी बारीभरि फिँजाउँथे। साना केटाकेटीहरूका समेत यस्ता स-साना काँटे लट्टीहरू हुन्थे; किनकि सोझौ आफ्ना खुट्टामा उभिन र हिँडन सक्ने हरेक बालकले घाँस काट्ने काममा सघाउनुपर्थ्यो।

दानिएलका बुवा र अनिताले मरिमेटेर काम गर्नुपर्थ्यो; किनकि उनीहरूको विशाल भिरालो खर्क थियो र उनीहरूलाई सघाउन उनीहरू कसैलाई ज्याला दिन सक्दैनथे। चिसो, सफा बिहानीपखमा आफ्नो काम शुरु गर्न उनीहरू हरेक बिहान घामको झुल्कोमा उटूथे। दिउँसो हजुरआमा र दानिएल उनीहरूसँग मिसिन्थे। हजुरआमा बिस्तारै र कनी-कनी काम गर्नुहुन्थ्यो भने दानिएलचाहिँ कहिल्यै काम गर्दैनथ्यो; किनभने उसले काँटे लट्टी र बैसाखी एकैसाथ सम्हाल्नै सक्दैनथ्यो। ऊ त एउटा कँगारूझौं सुकिसकेको घाँसका थुप्राहरूबीच उफ्रिन्थ्यो वा सुकेको घाँसका ठूला-ठूला

रासहरूमनि आफै पुरिन्थ्यो; अनि जब ऊ थकित हुन्थ्यो, तब ऊ घाममा उत्तानो परेर लम्पसार पल्टिन्थ्यो र मस्त निदाउन्थ्यो।

बर्नियरज्यूले पहिले आफ्नो बारीको घाँस काट्नुभयो, त्यसपछि आफ्नो परिवारलाई उहाँका सुकेको घाँसका भारीहरू बनाउने काम छोडेर उहाँ मोरेलको बारीमा घाँस काट्न जानुभयो। लुसियान्‌ले दानिएलको दुर्घटना गराएको कारणले गर्दा यस साल बर्नियरज्यू उनलाई सधाउन आउनुहुन्छ कि आउनुहुन्न भनेर माइजु मोरेल चिन्तित भइरहेकी थिइन्। तर उनले चिन्ता नगरे हुन्थ्यो; किनभने एकदिन बिहान उठेर आफ्नो इयालबाट उनले उहाँलाई कम्मरसम्म आफ्नो लुगा खोलेको खेरो जीउमा ठूलो खुर्पा चलाउँदै मरिमेटेर काममा जुट्नुभएको देखिन्। उहाँ ईख फेर्ने खालको मानिस हुनुहुन्नथियो। ‘छिटो गर, लुसियान्!’ उनले भनिन्; ‘बर्नियरज्यूले अघि नै बारीमा काट्न थालेछन्; बाहिर दौडिहाल, र घाँस फिँजाउन थालिहाल।’ अलिक अप्यारो मान्दै लुसियान् लोसे पाराले खुट्टा घिसादैं बारीतिर निस्क्यो। आफ्ना आँखा भुइँमा अड्याएर उसले बर्नियरज्यूलाई बिहानको अभिवादन गर्यो। जुन मानिसको काम उसले बिगारेको छ, त्यस मानिससँग काम गर्न उसले रुचाउँदैनथियो; यसैले उहाँदैखि ऊ सकेसम्म टाढै रहयो। त्यसै गरी नै बर्नियरज्यूले पनि ऊसँग गफ गर्ने चाह गर्नुभएन। एउटा छिमेकीको बारीमा घाँस काट्नु एउटा कुरा थियो, तर त्यही केटोसँग, जसले उहाँको सानो छोरालाई घाइते बनाएको थियो, कुरा गर्नु अर्को कुरा थियो। दिउँसो अनिता एउटा कपडामा आफ्नो बुवाको खाना लिएर आइपुगिन्। तिनले लुसियान्को कुनै ख्याल नै गरिनन्; अनि जब उसले तिनलाई आइरहेकी देख्यो, तब ऊ लुसुक घरभित्र सुझैँक्यो।

मोरेलको बारीको घाँस काट्न बर्नियरज्यूलाई तीन दिन लाग्यो। तेस्रो दिनचाहिँ स्कूल-बिदाको अन्तिम दिन थियो। लुसियान् स्कूल जानुभन्दा अघि नै बारीबाट सुकेको घाँस हटाउन लुसियान्, उसकी आमा र दिदीचाहिँ मरिमेटेर काम गर्दैथिए। अनिता सधैँझैँ आफ्नो बुवाको खाना साथमा लिएर आइपुग्दा उनीहरू सबैजना बारीमा थिए। तिनी एकदम हतारमा थिइन्; किनकि भोलिपल्ट त हस्तकलाको प्रतियोगिताको लागि केटोकेटीहरूले आ-आफ्नो कला सुम्प्नुपर्थ्यो। अनि अनिताको स्विटर तुर्न अझ सानोतिनो काम बाँकी थियो। ‘मैले त्यो पुरस्कार हात पारूँला भनेमा

मलाई त शङ्का लाग्छ,’ अनिता मनमनैमा बोलिन्; ‘म त्यस पुरस्कारको खूबै चाह गर्दू, तर मैले नपाए तापनि त्यो स्विटर लगाएर दानि त राम्रो देखिनेछ।’ मोरेलको जम्मा बारी घरको पछाडि परेको थियो; अनि आफ्नो घरतिर फर्किदा अनिता लुसियान्को घरको सामुबाट भएर गइन्। दिन साहै गर्मी थियो, अनि अनिता तिखाएकी थिइन्। सानो बरण्डाबाट भान्साभित्र पस्ने ढोका खुलै थियो। ‘म भित्र जान्छु र कलबाट पानी पिउँछु,’ बरण्डाका खुड्किलाहरू उक्लाउँदै अनिताले विचार गरिन्; अनि यसो गर्दा यसमा कुनै गल्ती थिएन। दानिएलको दुर्घटना हुनु अगाडि त अनिता आफ्नै घरमा जस्तै गरी मोरेलको भान्साबाट भित्र-बाहिर गर्दथिइन्। जब तिनी खुड्किलाहरूको सिरानमा पुगिन्, तब तिनी एकाएक खड्गझङ्ग भएर ठिङ्ग भइन्, र चुपचापसित ट्वाल्ल पदैं र अझ ट्वाल्ल पदैं उभिइ नै रहिन्। त्यहाँ बरण्डाको बाहिरपट्टिको भित्तामा एउटा सानो टेबिल थियो; त्यसमाथि केही कुँदने औजारहरू र काठका स-साना चोइटाहरू थिए। यी चोइटाहरूको बीचमा पूरा बुर्कुसी मार्दै गरेको, जगर उडिरहेको र सानदार टापहरू भएको एउटा घोड़ाको आकृति थियो।

अनिता पाँच मिनेटसम्म त्यस सानो आकृतिमाथि आँखा तन्काउँदै उभिइन्। तत्कालै तिनलाई थाहा भयो: पक्का पनि हस्तकला-प्रतियोगिताको लागि योचाहिँ लुसियान्को प्रस्तुति थियो। अनि त्यस छली केटाले कसैलाई केही भन्दैनथियो; यसैले उसले भाग लिन्छ कि लिँदैन, कसैलाई थाहै हुँदैनथियो, न ता ऊ कुँदन सकछ भन्ने कुरा कसैलाई थाहा थियो। यो घोड़ा अति सानदार थियो, अनिताका डाही आँखाहरूले समेत त्यो देख्न सके। लुसियान्ले यो घोड़ा प्रतियोगितामा सुम्पन पायो भने त उसले सजिलैसँग पुरस्कार जिल्लेथियो; कसैको प्रस्तुति पनि उसको जत्तिकै राम्रो हुँदैथिएन। अनि अनिताको विचार अघि बढेर तिनले के सम्झिन् भने, जब लुसियान्ले त्यो पुरस्कार जित्छ, तब सबैजनाले वाह-वाह गर्दै उसको कामको तारिफ गर्नेछन्, र यसको खातिर शायद उनीहरूले उसलाई मन पराउन थाल्नेछन्। शायद उनीहरूले उसले दानिएललाई घाइते पारेको कुरासम्म पनि बिर्सन थाल्नेछन्। अनि लुसियान्ले पुरस्कार जिल पायो भने ऊ खुशी हुनेथियो। त्यो पुरस्कार लिन टाउको ठड्याउँदै लुसियान् अगाडि पुगेर उल्लसित भइरहेको देख्नु अनिताको लागि सहन नसक्ने कुरा थियो। ऊ

खुशी हुनुहुँदैनथियो । ऊ कहिल्यै फेरि खुशी हुनुहुँदैनथियो । तिनको हातमा हुँदो हो त उसले फेरि खुशी हुन पाउनेथिएन । तिनीलाई ठीक समयमा त्यहाँ पुगेकी जस्तै लाग्यो ।

टेबिलको उचाइ बरण्डाको गजबारसित बराबर थियो, र हावाको एक झोंकाले काठका टुक्राहरू थर्र छल्लायो । एउटा बलियो हावाको झोंकाले यो घोड़ाजस्तो हलुका हस्तकला सजिलै हुत्याउन सक्नेथ्यो । जब तिनीहरूले यो सानो घोड़ा टुक्रिएको र तल माटोमा कुल्चीमिल्ची गरिएको भेट्टाए भने पनि कसैले यसमा कुनै शङ्का गर्नेथिएन । अनिताले आफ्नो हात बढाएर यसलाई उता धकेलिदिइन् । कठ्याक्क यो कुँदेको घोड़ा दुङ्गाहरूमाथि खस्यो; तब अनिता खुइकिलाहरूहुँदो तल कुदिन् र यसमाथि थ्याच्च लात राखिन् । बरण्डामाथिको गजबारबाट तल खसेको जुनै पनि कुरामाथि कसैले थाहै नपाईकनै कुल्चन सक्थ्यो । यसकारण लुसियान्को घोड़ा टुक्राटुक्री भएर गोला-चिल्ला दुङ्गाहरूको माझमा अलपत्र रहयो, अनि अनिता बिस्तारै घरतिर लागिन् । तर अब त्यस दिनको चमक हराएको थियो र संसारको सुन्दरता पहिलेको जस्तो थिएन ।

थोरै समयमा तिनी आफ्नो घर देखिने ठाउँमा आइपुगिन् । अनि जब तिनले घरतिर जाने बाटोको मोड़ लिइन्, तब दानिएलले तिनलाई देख्यो र एउटा ठूलो स्वागत-ध्वनिले चिच्च्यायो । कुनै एकदमै मज्जाको कुरा भएको थियो, र उसले सकेको भए त ऊ तिनलाई भेट्न दौडिन्थ्यो होला, तर बैसाखीको सहाराले ऊ सके जति छिट्टै उकालो लरखरायो । ‘अनिता, अनिता !’ चम्किरहेका आँखासित दानिएलले चिच्च्यायो; ‘मलाई लाग्छ, यहाँ दाउराको रासमा केही स्वर्गका दूतिका आएका हुनुपर्छ । तल मैले दाउराको खलियोनेर एउटा सानो छाप्रो बनाएँ र लामो सुँड़ भएको एउटा सानो हाती भेट्टाएँ । त्यसपछि मैले हेरेँ र अर्को भेट्टाएँ, यसपालि मैले एउटा जुरो भएको ऊट भेट्टाएँ । त्यसपछि लामा-लामा कान भएको एउटा खरायो, त्यसपछि गाईहरू, बाखाहरू र बाघहरू भेट्टाएँ । अनि लामो घाँटी भएको जिराफ पनि मैले भेट्टाएँ । ओहो, अनिता; आऊ र तिनीहरूलाई हेर त; ती कति सुन्दर छन् । अनि अरू कसैले होइन, तर स्वर्गका दूतिकाहरूले नै तिनलाई दाउराको रासको छेउमा राखेका हुनुपर्छ, होइन त ?’ ‘मलाई थाहा छैन,’ अनिताले जवाफ दिइन्, अनि तिनको स्वर तिनी रिसाएकी

जस्तै सुनियो । दानिएलले तीन दङ्ग खाँदै अनितातिर हेर्यो; किनकि उसको यस खबरले तिनीलाई अलिकति पनि खुशी पारेकै रहेनछ । ख्रिष्टमसको बिहानीमा आफ्नो चट्टीमा क्लाउसलाई भेट्टाएदेखि उसो उसको जीवनमा भएको एकदमै गजबको कुरा यही नै थियो । तर उसको विचारमा, ती देख्दा तिनी पकै मक्ख पर्नेथिइन्; ती कति सुन्दर थिए, तिनलाई थाहै थिएन न । जोशिलो झई ऊ सँगैसँगै फुत्रुक-फुत्रुक गर्दै गयो र उसको सास एकदम बढ्यो; किनभने अनिता ऊ तिनको साथमा हिँडेको अरू बेलाभन्दा छिटो-छिटो हिँडिरहेकी थिइन् । उसले तिनलाई दाउराको रासतिर तान्यो, त्यसको पछाडि हुतियो र कुँदिएका जनावरहरूको साथमा फेरि देखा पर्यो, जुनचाहिँ उसले एउटा सम्म परेको फलेकमा मिलाएर राखेको थियो । उसले तिनीतिर हेर्यो र निराश भयो; किनकि तिनको अनुहारमा न आश्चर्य लागेको सङ्केत, न आनन्द भएको कुनै लक्षण नै देखिन्थ्यो । ‘मेरो ख्यालमा कुनै केटाले तिनीहरूलाई यहाँ खसालेको हुनुपर्छ, दानि;’ तिनले कुरा काट्दै भनिन्; ‘तर यस कुरामा तिमीले मेरो टाउको किन यति साहो दुखाउँछौं र? ती सबै त्यति राम्रा कहाँ छन् र? अनि तिमी अब त ठूलो भइसक्यो; र अझ परीहरूमा विश्वास गर्ने?’ तिनी फरक्क फर्किन् र खुड्किलाहरू चढिन्, अनि आफैलाई घृणा गर्दैथिन् । तिनी दानिएलप्रति कति निष्ठुरी भएकी थिइन् र उसको खुशीयाली तिनले एकैपल्टमा खतम पारेकी थिइन् । तिनले ऊसँग कसरी त्यसरी बोल्न सकेकी? तिनलाई आखिर के भएको थियो? तर तिनलाई के भएको थियो, सो तिनलाई भित्र मनमनैमा राम्ररी थाहा थियो । तिनले एउटा तुच्छ, छली काम गरेकी थिइन् र यसको विचारले तिनको हृदय गाहाँ र अँध्यारो भएको थियो । तिनको जीवनदेखि सम्पूर्ण उज्यालो र आनन्द बिलेर गइसकेको थियो । अनि अब तिनले यो कुरा कहिल्लै भुल्न पाउनेथिइनन्; यसको दोष तिनलाई कहिल्लै छोड्नेथिएन । तिनी माथिको तलामा भएको आफ्नो ओछ्यान-कोठातिर दौडिन् र पलडमाथि लम्पसार परेर घुँक-घुँक रोइन् ।

१३

पहाड़े बूढ़ाको जीवन-कथा

यस साँझ लुसियान् फुरुङ्ग हुँदै बारीबाट घरतिर दौड़ियो । उसले मरिमेटेर काम गरेको थियो र उसको जीउ थाकेको थियो । तर उसको सानो घोड़ाले उसलाई पर्खिरहेको थियो । भोलि त ऊ यसलाई स्कूलमा लग्नेछ र सबैले नै उसले कति राम्रोसँग कुँदन सकछ भन्ने कुरा थाहा पाउनेथिए । हतार-हतार गर्दै ऊ खुइकिलाहरू चढ़ियो र माथि पुगेपछि जिल्ल परेर अडियो । उसको घोड़ा त हराएको रहेछ; टेबिलमाथि केवल कुँदने औजारहरू र अलपत्र परेका काठका टुक्राटुक्रीहरू रहेका थिए । शायद उसकी आमाले जो अलिक अघि नै घर फर्केकी थिइन्, त्यसलाई भित्र लगेकी होलिन् । बौलाहझौं ऊ घरभित्र हुर्रियो । ‘आमा, आमा !’ ऊ चिच्च्यायो; ‘मेरो सानो घोड़ा तपाईले कहाँ राख्नुभएको छ हँ ?’ उसकी आमाले सुरुवाको भाँडोबाट आँखा उठाइन् । ‘मैले त्यो देख्या छैनँ,’ उनले जवाफ दिइन्; ‘तिमी आफैले त्यसलाई करैतिर राख्यौ होला ।’ लुसियान् एकदम छिटपटाउन थाल्यो । ‘मैले यसलाई त अन्त कहर्नी राखेकै छैनँ,’ उसले जवाफ दियो; ‘मैले यसलाई टेबिलमै छोडेको थिएँ, मलाई निश्चित छ । ओहो,

आमा, त्यो कहाँ पुगेको हुन सक्ला लौ ? यो खोज्न मलाई सघाउनुहोस् न ?'

उसकी आमा तुरुन्त उसको पछि आइन्; किनकि लुसियान्‌ले पुरस्कार जिले कुरामा उनी पनि ऊजतिकै उत्सुक थिइन्। सँगसँगै उनीहरूले तल-माथि छापा मारे। त्यसपछि उसकी आमालाई एउटा विचार आयो। 'शायद यो गजबारबाट तल खसेको होला, लुसियान्,' उनले भनिन्; 'तल जाऊ, र त्यसलाई खोज।' यसकारण लुसियान् तल गयो र खोज्यो। तर उसले धेरै बेरसम्म खोजिरहनुपरेन। उसले यो सब तुरुन्तै भेट्टाइहाल्यो - माटैमाटो लागेका, छरपष्ट परेका काठका टुक्राहरू, जुनचाहिँ एकताक उसको घोडा भएका थिए। उसले ती टुक्रा बढुलेर हातमा लियो र आमाकहाँ लग्यो; उनको उराठिलो चिच्चाइ सुनेर मेरी दौडेर आइन्, र उनीहरू दुवैजना यी टुक्रामाथि डिठ लगाउँदै र अति उदास हुँदै त्यहाँ उभिए।

'पकै बिरालोले यो गरेको हुनुपर्छ,' मेरीले अन्तमा भनिन्; 'मलाई साहै दुःख लागेको छ, लुसियान्! के तिमीसँग बुझाउन सक्ने अरू कुनै थोक छैन ?' उसकी आमाले 'ओह, लुसियान्!' बाहेक अरू केही बोलिनन्, तर जुन स्वरमा उनले त्यो भनेकी थिइन्, त्यसबाट उनले के-के भन्न खोजेकी बुझिन्थ्यो। लुसियान् एक शब्द पनि बोलेन; ऊ घरभित्र गयो र भित्तामा भएको घडी हेरिरह्यो। 'म माथि, पहाड़मा जाँदैछु; म खाना खान फकेर आउँदिनँ होला' भन्दा उसले नथर्कोकिन बोल्न बल गरिरहेको थियो। बरण्डाको सिँढीबाट ऊ तलतिर दौडियो र घाँस काटेको बारी भएर उँभो लाग्यो, जहाँ सुकेको घाँसका मुठाहरू हरियो समुद्रमा उर्लिरहेका छालहरूझैं देखिन्थे। ऊ बनभित्र नहराएसम्म उसकी आमाले अँध्यारो अनुहार लिएर उसलाई हेरिरहिन्। त्यसपछि उनी घरभित्र पसेर भास्सामा फर्किन् र सुरुवाको भाँडोको छेउमा आँसु खसाल्दै रोइन्। 'मेरो यस केटोका सब काम किन सधैं विफल हुन्छन् होला ?' उनी दुःखित हुँदै मुरमुरिइन्; 'के ऊ कहिल्यै कुनै कुरामा सफल होला र ?'

लुसियान् बनहुँदो एताउता नहेरीकन उकालो लाग्यो। उसले एउटा हाँगबाट अर्को हाँगतिर लुसुक लस्किरहेका साना खैरा-खैरा लोखर्केहरूको कुनै ख्याल गरेन। उसले गुमाएको पुरस्कार र उसको

साहो नमीठो उदासबाहेक उसले अरू कनै कुरा सोच्नै सक्दैनथ्यो । उसले पाउनुपर्ने आदर अब अरू कसैले पाउनेथियो । अनि ऊचाहिँ अझ मन नपरेको र निन्दाको पात्र भइरहनेथियो । कुँद्ने कलामा ऊ कत्तिको निपुण छ, सो देखाउने अर्को मौका उसले अब कहिल्यै नपाउला । उसले पुरस्कार नजितेसम्म कसैले त्यस कुरामा कुनै चासो लिनेथिएन । ‘अहिलेनै मुगलान ठोक्न पाए हुन्थ्यो,’ उसले आफैभित्र विचार गर्यो; ‘तब यस्तो एउटा ठाउँमा म आफ्नो जीवन फेरि एकपल्ट शुरु गर्न पाउँछु, जहाँ कसैले मलाई चिन्दैन वा मैले गरेको केही पनि जान्दैन । म अर्को बेंसीमा मात्र गएर बस्न सकेत मैले हालै गरेजस्तै कसैसँग पनि डर मान्नुपर्नेथिएन ।’ तब उसका आँखा आमने-सामने रहेका दुईटा पहाड़का चुचुराहरूको बीचबाट भएर अर्को बेंसीमा पुर्याउने गल्छीमा परे, जुन बेंसीमा त्यो टूलो शहर स्थित थियो, जहाँ मेरी काम गर्दथिन् । त्यस भन्ज्याङ्गको दृश्यले उसलाई जहिले पनि रोमाञ्चित पार्दथ्यो; यो भन्ज्याङ्ग चाहिँ चिनेजानेका सब कुराहरूदेखि पर, एउटा नौलो संसारतिर पुर्याउने जस्तै देखिन्थ्यो । दुई चोटि त उसले गर्मी याममा घाम लागेको बेलामा त्यो भन्ज्याङ्ग पार गरेको थियो, जब त्यसका पाखाहरू फूलहरूले ढाकिएका थिए । अब त्यसलाई आँखा तन्काएर हेर्दा अचानक त्यो कुनै झ्यालखानाबाट उम्कने एउटा ढोकाङ्गै उसलाई लाग्दथ्यो ।

जब लुसियान् बनबाट निस्क्यो, तब उसले पहाडे बूढाले उसलाई देख्नुभन्दा धेरै अघि नै उनलाई देख्यो । उनी आफ्नो घरको ढोकाको सामु आफ्नो च्यापु आफ्नो हातमा अङ्गाउँदै बेंसीको अर्कोपट्टिका पहाडहरूतिर एकोहोरो आँखा लगाउँदै बसिरहेका थिए । लुसियान् ले उनको नजिकैमा नपुगेसम्म उनले उसलाई देखेनन् ।

‘आहा,’ आफ्नो दबिएको स्वरमा फ्याट्ट ती बूढा बोले; ‘फेरि आएको तिमी; भन त, कुँद्ने काम कस्तो चल्दैछ ? र तिमी कहिले त्यो पुरस्कार जित्दैछौ ?’

‘मैले पुरस्कार जित्न लागेको छैन,’ लुसियान् ले निन्याउरो पाराले जवाफ दियो; ‘मेरो घोडा त धूलोपीठो भाएछ । मेरो ख्यालमा, बिरालोले यसलाई ठक्कर दिएर गजबारदेखि तल खसालेछ, र कसैले यसलाई लात्ताले कुल्चियो ।’

‘आह, मलाई साहै दुःख लागेको छ,’ बूढ़ाले शान्तसँग भने; ‘तर तिमी अरू कुनै थोक सुम्पिन सक्छौ, होइन र ? तिमीले कुँदेको बनबाखा नि कसो ? त्यो पनि एउटा राम्रो कला हो।’

लुसियान्ले झोंकिकिंदै गोरेटोका दुङ्गामा लात हान्यो। ‘त्यो त मैले ठीक औजारहरू न भईकन बनाएँ,’ ऊ प्याच्च बोल्यो; ‘अनि तिनीहरूले त्यो नै मेरो सबभन्दा राम्रो काम हो भन्तानेछन्। अहँ, मैले मेरो सानो घोड़ा सुम्पन सकिदै भने म अरू कुनै पनि थोक सुम्पन्नै।’

‘तर अरूले के ठान्छन्, के त्यसले कुनै फरक पार्छ र ?’ बूढ़ाले सोधे।

‘हो,’ लुसियान् फ्याट्ट बोल्यो।

‘किन ?’

लुसियान्ले भुइँमा आँखा अड्यायो। यस प्रश्नको जवाफमा उसले के भन्न ठीक हुन्थ्यो होला ? ती बूढ़ा उसका साथी थिए, उसको एउटा मात्र साथी; यसैले उनीसँग साँचो कुरा बोल्नु उचित थियो।

‘यसले ठूलो फरक पार्छ,’ उसले फटाफट भन्यो; ‘किनभने तिनीहरू सबैले मलाई घृणा गर्छन् र मलाई मूर्ख र दुष्ट भएको सम्झन्छन्। मैले पुरस्कार जिल सकेको भए, र तिनीहरूले मैले यस बेंसीमा भएका अरू सबै केटाहरूभन्दा राम्ररी कुँदून सकछु भनी देख्न पाएका भए तिनीहरूले मलाई मन पराउन थाल्नेथिए होला।’

‘तिनीहरूले तिमीलाई मन पराउनेछैनन्,’ उनले त्यक्तिकै भनिदिए; ‘तिम्रो कलाले तिमीले कहिल्यै प्रेम कमाउन सक्दैनौ। यससित तिमीले तारिफ कमाउन वा डाह उत्पन्न गराउन सकौला, तर प्रेमचाहिँ, अहँ तिमीले कहिल्यै कमाउन सक्दैनौ। तिमीले गर्न खोजेको यही हो भने त तिमीले आफ्नो समय मात्र बरबाद गर्यौ।’

लुसियान्ले निरन्तर भुइँमा आँखा अड्याइ नै रह्यो, त्यसपछि अचानक उसले बूढ़ाको अनुहारमा हेर्यो, उसका आँखाबाट आँसुका धाराहरू बर्सिरहेका थिए। ‘त्यसो भए यो सब केही कामको हुँदैन,’ ऊ गुनगुनायो; ‘तब फेरि शुरु गर्न र तिनीहरूको सामु म मनपर्दो हुने कुनै उपाय रहेनछ। मलाई लाग्छ, तिनीहरूले मलाई कहिल्यै मन पराउनेछैनन्।’

‘के तिनीहरूले तिमीलाई रुचाएको चाहन्छौ ?’ ती बूढ़ाले दृढ़पूर्वक जवाफ दिए; ‘तब मनपर्दो बन्न तिमीले आफैलाई तयार पार्नेपर्छ; तिमीले तिनीहरूलाई प्रेम गर्न आफ्नो सीप तिनीहरूको सेवामा प्रयोग गर्नुपर्छ । यो सब एक छिनमा हुँदैन, यसो हुन बष्टौसम्म पनि लाग्न सकछ, तर तिमीले कोशिश गरि नै रहनुपर्छ ।’

लुसियान्ले बूढ़ा मान्छेतिर पुलुक्क हेर्यो । प्रेम गर्ने विषयमा खूब जान्ने यी अनौठा बूढ़ा किन यहाँ यी पहाड़हरूमाथि एकलै बस्दैछन् होला ? किन उनी अरू सबै मानिसहरूदेखि अलग रहन्छन् होला ? यस कुरामा ऊ छक्क पर्यो । लुसियान्ले के सोच्दैथियो भनेर बूढ़ाले अड्काल काटे । ‘मैले प्रेम गरेर अरू मानिसहरूको सेवा गर्ने विषयमा कुरा गरेकोमा तिमी छक्क पर्यौ, होइन त ?’ उनले सोधे; ‘यस कुरामा अचम्म मानेर तिमीले ठीक गस्यौ । बाबु, यसको लामो कथा छ ।’

‘ए,’ लुसियान्ले सही थप्पो; ‘तपाईं यहाँ माथि एकलै बस्नुहुन्छ र मसँग बाहेक अरू कसैसँग बोल्नुहुन्न; तब अरू मानिसहरूलाई प्रेम गरेर सेवा गर्न त तपाईंलाई निकै गाहो हुन्छ होला भन्ने म सोच्दैथिएँ ।’

केही बेरसम्म बूढ़ा चुपचापसित माथि डाँड़ाका चुचुराहरूतिर हेदैं बसे, त्यसपछि उनी बोले । ‘म तिमीलाई मेरो कथा बताउँछु है, तर याद राख: यो एउटा गोप्य कुरा हो; मैले यो कुरा अरू कुनै जीवित प्राणीलाई बताएको छैनँ । तर तिमीले ममाथि भरोसा गरेका छौ; यसैले म पनि तिमीमाथि भरोसा गर्दु ।’ लुसियान् लाजले कालोनीलो भयो । यी अन्तिम शब्दहरू उसलाई राम्रो लाग्यो; ती सुन्दा पुरस्कार गुमाएको उसको उदास केही मात्रा कम भयो; किनकि उसको विचारमा, पुरस्कारहरू जिल्नु भन्दा त कसैको भरोसा पाउनु कता हो कता राम्रो थियो ।

‘म शुरुदेखि नै भन्न थाल्नेछु ल,’ बूढ़ाले त्यक्तिकै भने; ‘म एउटै मात्र छोरो थिएँ, र मेरा बुवाले मलाई नदिनुभएको कुरा यो संसारमा केही पनि थिएन । यदि कहिल्यै एउटा केटो पुलपुलिएको थियो भने, त्यो म नै थिएँ । म निकै बाटो थिएँ; अनि जब म जवान भएँ, तब बैड्कमा मेरो राम्रो जागिर थियो । मैले मेहनतसँग काम गर्दथें, र उन्नति गरें । म एउटी तरुणीसँग प्रेममा फसेर उसलाई विवाह गरें । परमेश्वरको कृपाले हाम्रा दुईटा छोराहरू

जन्मे; र मलाई विश्वास छ, केही वर्षसम्म त म एउटा असल पति र असल बुवा थिएँ।

तर मैले केही खराब मानिसहरूको सँगत गरें। तिनीहरूले मलाई आ-आफ्ना घरमा बोलाउँथे। तिनीहरू जुवा खेल रुचाउँथे र तिनीहरूले बेस्मारी रक्सी खान्थे। तिनीहरूप्रति म खूब आकर्षित बनें, र मैले तिनीहरूकै चालचलन नक्कल गर्न थालें। यसरी नै मैले बिस्तारै बेसरी रक्सी धोक्न र जुवा खेल्दा-खेल्दै धेरै धेरै पैसा उडाउन थालें। यी वर्षहरूको विषयमा मैले तिमीलाई धेरै बताउनुपर्दैन। म घरदेखि बाहिरको बाहिरै हुन्थें, र प्रायः राति मात लागेको अवस्थामा घर फर्केर आउँथें। मेरा साना छोराहरूले मलाई मन पराउन छोडे र मसँग डराउन थाले। मेरी पत्नीचाहिँ एउटी असल स्त्री थिइन्। उनले मेरा निम्ति प्रार्थना गर्थिन्, र मलाई पिउन छोडनुहोस् भनी बारम्बार विन्ती गर्थिन्; तर मैले चाहेर पनि पिउन छोड्नै सकिनँ।

हाम्रो सबै पैसा सिद्धिएको थियो, अनि मानिसहरूले मेरो विषयमा र मेरो कुलतको बारेमा गफ गर्न थालेका थिए। बैङ्गका मेनेजरले मलाई दुईपल्ट चेतावनी दिए, तर तेसो पल्टमा जब म सडकहरूहुँदो रक्सी लागेको भेट्टाइएँ, तब उनले मलाई बरखास्त गरिदिए। त्यस दिन मेरो होश खोल्यो र घर गएर मैले आफ्नो जागिर गुमाएँ भनेर मेरी पत्नीलाई बताइदिएँ। यसमा उनले यसो भन्दै जवाफ दिइन्: ‘त्यसो भए म गएर कहीं काम गर्नुपर्ला। हाम्रा नानीहरूलाई हामीले अलपत्र पार्नुहुँदैन।’ मैले अर्को जागिर खोज्न खूब कोशिश गरें, तर मानिसहरू मलाई चिथ्ये, र कसैले पनि मलाई जागिर लगाउँदैनथे। तब मैले जुवा खेलेरै पैसा कमाउन खोजें, तर मेरो भाग्य कहिल्यै खुलेन। मैले आफूसँग भएको अलिकता पैसा समेत गुमाएँ।

मेरी पत्नी दिनदिनै काममा जान्थिन्, साथै घर र हाम्रा दुईजना छोराहरूलाई पनि हेर्थिन्, तर हामी सबैको पेटपालो गर्न चाहिएको जति उनले कमाउन सकिनन्। एकदिन उनी आएर हामी ऋणमा परेको कुरा बताइन्, तर हामीसँग ऋण तिर्न कुनै पैसा थिएन। हाम्रा ऋणहरू तिर्न र आफ्नो लागि रक्सी किन्त्र पैसा पाउनको लागि म आकुल व्यकुल भएँ। तब मेरो नोकरी हुँदा मैले बैङ्गमा काम गरेको याद भयो। मलाई बैङ्गभित्र सबै कुराहरू कहाँ-कहाँ छन् जान्दथें; यसकारण मैले चोरी गर्ने निर्णय गरें। मेरो

चलाख योजनाले काम गर्यो, तर त्यो त्यति चलाखीपूर्ण थिएन। म पक्राउ परें। मैले बैङ्कलाई पैसा फर्काउन सकिनँ; यसैले तिनीहरूले मलाई लामो समयसम्म इयालखानामा हाले।

म जेलमा हुँदा मेरी पत्नी सिकिस्त बिरामी भइन्। उनी बढी परिश्रम गरेकी थिइन्, र हाम्रा छोराहरूले पुग्ने गरी खाना खान पाउन् भनेर उनी आफै थोरै खान्थिन्। तीन खेप उनी मलाई इयानखानामा भेट्न आइन्। त्यस बेला उनी खिन्न र ज्यादै पातली भएकी थिइन्। त्यसपछि मेरो जेठो छोरोले उनी आउनै नसक्ने गरी साहै बिरामी छिन् भन्ने खबर एउटा चिट्ठीमा लेख्यो। केही हसापछाडि त एउटा पुलिसले मलाई उनको छेउमा उनीबाट अन्तिम बिदा लिनु भनी लगेको थियो। उनी मर्न लागिरहेकी थिइन्; तिनीहरूले उनी क्षयरोग लागेर मरिन् भने, तर मलाई थाहा छ: उनी पीरले मरिन्, र मैले नै उनलाई मारेको थिएँ।

त्यसपछिका महिनाहरूमा के भएको थियो, यसको मलाई कमै सम्झना छ। मेरो मन एकदम लाटिएको जस्तै थियो, र मैले आफ्नो होश गुमाएको थिएँ। त्यतिखेर मेरो एउटै मात्र सान्त्वना कहाँबाट आउँथ्यो म तिमीलाई अहिले बताउँछु: मेरो जीवनभरि नै मैले काठ कुँदने काममा खूब चासो लिएँ। अनि इयालखानाको सँगोल कोठामा उनीहरूले मलाई औजारहरू चलाउन र काठका टुक्राहरू ताच्दै चोइट्याउन दिए। बिस्तारै-बिस्तारै म सिपालु हुँदै गएँ। अनि एकजना दयालु इयालखानाको हाकिमले मेरा हस्तकलाहरू लिएर शाहरमा बेच थाले। यसरी मैले केही पैसा कमाएँ र त्यसलाई जोहो गरें। एउटा नयाँ जीवन शुरु गर्न एकदिन मसँग पर्यास पैसा हुनेछ भन्ने मेरो आशा थियो। मैले सोचेको भन्दा छिट्टै त्यो जेलबाट निस्कने दिन आयो। जेलको हाकिमले मलाई आफूकहाँ बोलाएर यसो भनेः मेरो राम्रो व्यवहारले गर्दा उनीहरूले मलाई छिट्टै छोड्ने भएको थियो। म चाँडै फेरि स्वतन्त्र हुनेथिएँ। खुशी हुने हो कि दुःखित हुने हो, के गर्ने हो भन्ने थाहा नपाएर म फर्केर कैदीहरूको सँगोल काठातिर भौतारिएँ। मेरो विचारमा, इयालखाना छोड्नु राम्रो कुरा थियो, तर म कहाँ जाऊँ, र मैले कसरी एउटा नयाँ जीवन सुरु गरूँ? यस विषयमा मलाई फिक्री लागेको थियो। एउटा कुरामा म एकदम निश्चित थिएँ: मेरा छोराहरूले मलाई फेरि कहिल्यै देख्नुहुँदैन, न मैले यी वर्षहरू कहाँ बिताएको थिएँ, सो

थाहा पाउनु हुन्छ । उनीहरूका बाजेबज्यैले उनीहरूलाई पालेका थिए, र म जान्दथें, आफ्नो सामु सुन्दर भविष्य लिएर उनीहरू तगडा र ज्ञानी भएर हुर्किदैथिए । मेरो बदनामको खातिर मसँग उनीहरूको कुनै सँगत नहोस्, तर उनीहरूका लागि म मरेको बराबर हुन चाहन्थ्ये ।

मेरो छुटकाराको दिन आयो; आफ्नो खल्तीमा मेरो थोरै बचत रुपैयाँ बोकेर म हिँडें र पहाड़तिर जाने पहिलो रेल पक्रें । म यही गाउँमा निस्कें; किनभने मैले रेलबाट एउटा मानिसलाई आफ्ना गाईहरूको बथानसित आपत परिरहेको देखें । उसका गाईहरू एउटा भक्तिएको बारबाट घचेटेर भाग्न खोज्दैथिए । मैले उसलाई तिनीहरूलाई सड़कमा फर्काएर ल्याउन सघाएँ, र ऊसित मलाई काम दिनुहुन्छ कि भनेर विन्ती गरें । उसलाई मेरो खाँचो थिएन, तर उसले माथि पहाड़को पाखामा भएको एउटा घरतिर औल्यायो । त्यहाँ माथि एउटा गाउँले बस्थे, जसको छोरा तल बेंसीमा तालका शहरहरूहुँदो एउटा व्यवसाय सिक्न गएको थियो । उनैलाई उनको छोरोको ठाउँमा काम गर्नेको अति खाँचो थियो, उसले मलाई भन्यो ।

म त्यो दिन कहिल्यै बिसनेछैनँ । मैले त्यो घर भेट्टाएँ, र म आइपुग्दा ती मानिसले बाहिरै काठ चोइट्याइरहेका थिए । म नजिक गएर उनको अगाडि उभिएँ । म थकित थिएँ र मलाई भोक लागेको थियो, अनि मेरो मन व्याकुल भएको थियो । यसैले मैले सोझौ उनीसँग मेरो लागि कुनै काम छ कि भनेर सोधें । उनले मलाई माथिदेखि तलसम्म नियालेर हेरे । उनको अनुहार मिलनसार थियो र उनका आँखा दयालु थिए ।

‘तिमी त हाम्रा गाउँका होइनौ,’ उनले भने; ‘तिमी कहाँबाट आएको? तिमी को हौ?’

‘म जेनेवाबाट आएको’

‘तिम्रो पेशा के हो?’

‘मेरो कुनै पेशा छैन।’

‘त अहिलेसम्म तिमीले के गरिरहेका थियौ?’

मैले कुनै मिल्दो झूटको कल्पना गर्न खोजें, तर ती मानिसले मतिर अति सोझोसँग हेरेका, र उनको अनुहार एकदम निश्छल भएको हुनाले मैले उनलाई साँचो कुरा बताउनुपर्छ भन्ने मलाई थाहा भयो । मेरो

विषयमा अरू केही पनि कुरा होइन, तर सत्य कुरा मात्र उनले जानेको म चाहन्थैं।

‘म त भखरै इयालखानाबाट निस्केर आएको छु,’ मैले सोझै भनें।

‘किन तिमी इयालखानामा बस्यौ ?’

‘पैसा चोरेकोले।’

‘तिमीले मेरो पैसा चोरेँछैनौ भनेर म कसरी जानूँ त ?’

‘किनभने म जीवन फेरि शुरु गर्न चाहन्छु; ममाथि भरोसा गर्नुहोस् भनी विन्ती गर्दैछु। तपाईंले ममाथि भरोसा गर्न सक्नुहुन्न भने म गइहालछु।’ फेरि उनले मलाई माथिदेखि तलसम्म हेरिरहे, त्यसपछि उसले मसँग हात मिलाए। तब म उनको छेउको बेन्चीमा बसेर रोएँ।

पाँच वर्षसम्म मैले ती मानिसको निम्ति खूब काम गरें। त्यस बेला मैले कसैलाई साथी बनाइन्, र कहिल्यै छुट्टी लिइन्। मेरो एउटै आनन्द भनेको मैले माया गर्ने ती मानिसको काम गर्नु नै थियो; किनकि अरू सबैले मलाई इन्कार गर्दा उनले मलाई ग्रहण गरेका थिए। उनले किन मसित यस्तो व्यवहार गरेका थिए होला भनेर मैले धेरैपल्ट विचार गरें। एक रात मैले उनलाई आफ्नो छोरासँग गफ गरिरहेको सुनें; ऊ ससाहन्तमा शहरबाट घरमा आएको थियो।

‘बुवा,’ छोराले भन्यो; ‘उसको विषयमा केही पनि नबुझीकन तपाईंले त्यो कैदीलाई किन स्वागत गर्नुभएको ? निश्चय नै यो एउटा ठूलो गल्ती थियो।’ ‘मेरो छोरा,’ ती मानिसले जवाफ दिए; ‘चाहे असल चाहे खराब, प्रभु येशूले सबैलाई स्वीकार गर्नुहुन्छ; अनि हामी उहाँका चेला, के हामीले त्यसरी नै गर्नुपर्दैन र ?’

गर्मी याममा हामीले गाईहरू माथि लेकमा लाग्थ्यौं र जुन पहाड़ी गोठमा म अहिले बस्दैछु, यही गोठमा बस्थ्यौं। यहाँ यस पहाड़मा भएको शान्ति मभित्र छाएर मलाई निको पास्यो; अनि बिस्तरै मैले पनि परमेश्वरको प्रेम र कृपामा विश्वास गर्न थालें। तर चार वर्ष बितेपछि मेरा मालिक कमजोर र रोगी हुन थाले। उनी डाक्टरकहाँ गए, तर उनको लागि केही उपचार गर्न सकिँदैन्थ्यो। एक वर्षसम्म मैले उनको स्याहार गरें; अनि उनको छोरा घरीघरी उनलाई हेर्न आँथ्यो। तर आखिर उनी बिते,

र मलाई एकलै छोडे । उनी मेरेको दिनको रातमा उनले मसँग मेरी पत्नीले गरेखाँ परमेश्वरको प्रेम र कृपाको बारेमा कुरा गरे । परमेश्वरले कसरी जुन खराब काम हामीले गरेका छाँ, त्यही हामीलाई क्षमा गर्न सक्नुहुन्छ भनेर उनले मलाई बताए ।

यसरी मैले आफ्नो एकमात्र मित्रलाई गुमाएँ; तैपनि उनको छोरा मप्रति कृपालु थियो । त्यस बेलासम्म ऊ धनी भइसकेको थियो । उसले गाईहरू बेचे र मलाई यो गोठ दियो । यसरी यो गोठ मेरो भयो । तब मैले एउटा बाख्ना र केही कुखुरा किनेर आफ्नै झिटीझाम्याहरू बटुलें र यहाँ ल्याएर आएँ; अनि त्यस बेलादेखि म यहाँ बस्दै आइरहेको छु ।

शहरको पसले, जसले मेरो हस्तकला बेच्छ, ऊ मेरो एउटै मात्र साथी हो । उसले बेला-बेलामा मेरा छोराहरूको बारेमा मलाई खबर दिन्छ । उनीहरू हुर्केर राम्रा भएछन् । उनीहरूले पढाइमा राम्रा गरेछन् । एकजना डाक्टर भएछ भने अर्कोचाहिँ व्यापार गर्दै । म जीवितै छु भने कुरा उनीहरूलाई थाहा छैन, र त्यस्तै ठीक छ । मैले उनीहरूलाई दिन सक्ने मसँग के नै पो छ र ? मेरो नाउँको खातिर उनीहरूलाई कलङ्क मात्रै लाग्थ्यो ।

जुन बेलादेखि म परमेश्वरमाथि, उहाँको प्रेम र कृपामाथि विश्वास गर्दै आएँ, त्यस समयदेखि नै मैले कुराहरू मिलाउन चाहन्थैं । हुन सक्छ, मैले बैङ्गबाट चोरेको पैसा कहिल्यै फर्काउन सकिदैन होला; तापनि मैले दुःखसँग खूबै काम गरेको छु, र करिब-करिब चोरेको जति पैसा मैले जम्मा गरेको छु । जब मैले पूरा रकम जम्मा गरेको हुन्छु, तब म एउटा खाँचो परेको माञ्छेलाई वा कल्यान-सेवा गर्ने संस्था खोजेर यो रकम दिन चाहन्छु । यसरी नै मेरो विचारमा, म त्यो ऋण चुक्ता गर्दू र सब कुरा मिलाउँछु ।

जीवन फेरि शुरु गर्ने कुनै उपाय हुँदैन भनी तिमी मलाई भन्छौ । तर यसमा तिमी गलत छौ । तिमीले भन्दा त मैले नै कुरा धेरै बिगारेको छु, र त्यसको नमीठो फल भोग्दै आएको छु । तर म विश्वास गर्दू, परमेश्वरले मलाई क्षमा गर्नुभएको छ, अनि जुन ऋण मलाई लागेको छ, त्यो चुक्ता गर्न म परिश्रम गरेर दिनहरू बिताउँदैछु । परमेश्वरले मलाई के भएको चाहनुहुन्छ, त्यस्तो बन्न म प्रयत्न गरिरहेको छु । मैले गर्न सक्ने यति नै हो

- कसैले गर्न सक्ने पनि यति नै हो । बितेका कुराहरू हामीले परमेश्वरमा राखिदिनुपर्छ ।'

तब बाख्रा आइपुग्यो र आफ्नो खैरो टाउको बूढाको घुँडामा अड्यायो । अब त्यसले दूध दुहुने बेला भइसक्यो भनेर उनलाई सम्झाउन टाउकोले ठेल्यो । लुसियान् जुरुकक उठ्यो र जानलाई तयार भयो । ऊ बिस्तारै घरतिर हिँड्यो । 'जुन ऋण मलाई लागेको छ, त्यो चुक्ता गर्न म परिश्रम गरेर दिनहरू बिताउँदैछु; ... परमेश्वरले मलाई के भएको चाहनुहुन्छ, त्यस्तै बन्र म प्रयत्न गर्दैछु ।' बूढाले भनेको यही कुरा लिएर उसले खूब विचार गर्ख्यो, यतिसम्म कि पुरस्कारको कुरा त उसलाई केही पनि होइन झौं लाग्दथ्यो, अनि उसले आफूलाई त्यस कुरामा त्यति बिघ्न फिक्री नगरेको पायो । अँ, दानिएलको खुट्टा जस्ताको त्यस्तै बनाउन त उसले सकेन । तर एकदिन उसको निम्नि केही विशेष काम गरिदिने मौका उसले पाउला । तब बूढाले भनेको दोस्तो बुँदा रह्यो । ऐउटा असल केटो बन्र उसले कोशिश गर्न सक्थ्यो । असल व्यवहार देखाउन सक्ने पहिलो ठाउँ उसकी आमा थिइन् । उनी ज्यादै दुःखित थिइन्, किनभने उसको हस्तकला टुक्राटुक्रा भएको थियो । अच्छा, सारा साहस बटुलेर उसले उनलाई उसको लागि त्यसको केही मतलब छैन भनेर देखाउन सक्थ्यो, र त्यसपछि उनी फेरि खुशी हुनेथिइन् ।

बनबाट निस्केपछि उसले आफ्नो घरका इयालहरूमा बत्तीका सुन्तला रङ्गका किरणहरू बाहिरतिर चम्किरहेका र उसलाई स्वागत गरिरहेका देख सक्यो । ऊ घरतिर हतारियो, हल्कासँग दौडेर घरका खुड्किला चढ्यो र बरण्डामा उभिएर उसकै बाटो हेरिरहेकी आमालाई म्वाइँ खायो । 'मलाई भोक लागेको छ, आमा !' उसले उज्यालो अनुहार लिएर भन्यो; 'के तपाईंले मेरो भाग छुट्याएर राख्नुभएको छ ?' आफ्नो सुरुवाको कचौरोबाट उनीतिर आँखा उठाएर ऊ हाँस्यो । अनि जब उनी पनि हाँसिन्, तब खिन्नता उनका आँखाबाट हट्यो ।

१४

हस्तकलाको प्रतियोगिता

भोलिपल्ट सबैरै घामले दानिएललाई बिउँझायो र त्यस दिन कुनचाहिँ विशेष कुरा हुन लागिरहेको छ होला भनेर सम्झन खोज्दै ऊ केही मिनेटसम्म पलिटरह्यो । चाँडै उसलाई याद भयो । तब पलङ्गमा बसेर उसले ठूलो स्वरले अनितालाई बोलायो । ‘अनिता,’ उसले चिच्चायायो; ‘छिटो आऊ त ! म तिमीले पुरस्कार पाएको हेर्न आउँदैछु; मेरो सबभन्दा राम्रो कालो, नरम रेसमी लुगा र मेरा बुट्टावाला खकानु साथै मेरो इष्टकोट ल्याइदेऊ; छिटो भनेको !’ उसले यो कुरा चार चोटि नभनेसम्म अनिताले नसुनेझौं गरिन् । त्यसपछि तिनी उठेर बसिन् । ‘चुप लाग, दानि !’ तिनले झन् कुरा काटेर भनिपठाइन्; ‘त्यो पुरस्कार मैले पाउँला जस्तो मर्लाई लागेकै छैन । अनि जे भए पनि यति छिटै कपडा लगाएर तयार हुनु खाँचै छैन; बुवा त भखैरै मात्र उठूनुभयो ।’

दानिएलले खुइय्य गरेर फेरि पलियो, तर उसले कुरा रोक्न सकेन; किनकि ऊ साहै उत्तेजित भइसकेको थियो । उसले क्लाउसलाई पलङ्गमाथि तानेर आफूसँगै राख्यो र यसको नरम सेतो कानमा खुसखुस गर्न थाल्यो । ‘क्लाउस ! म आज गाडामा बसेर जान्छु,’ उसले गुनगुन गर्यो; ‘अनि म

केटाकेटीहरूले तयार गरेका सब कलाहरू हेर्न पाउँछु; तर अनिताको चाहिँ सबभन्दा राम्रो छ । अनि तिनले त्यो सुन्दर पुरस्कार पाएकी म हेर्न चाहन्छु; त्यतिखेर म आफैले सकेजति जोडले ताली पिट्नेछु; अनि म मेरा सबभन्दा राम्रा खकानु लगाउनेछु ... ।' क्लाउसले हाय गस्यो; दानिएलले पनि त्यसै गस्यो; किनकि यतिखेर अझ निकै सबैरै थियो । केही समय-पछाडि जब अनिता हेर्न आइन्, तब तिनले तिनीहरूलाई दुईटा स-साना डल्ला भएर गुड्लिकरहेका र घाममा फुइँ-फुइँ गर्दै मस्त सुतिरहेका भेट्टाइन् ।

डेढ़ घण्टापछि त उनीहरू हिँडिसकेका थिए; दानिएल आफ्ना सबभन्दा राम्रा कपडाहरूमा सजिएको थियो । उसको बुवाले गाडा तान्त्रिभयो र अनिता उहाँको छेउमा हिँडिन्; तिनी उदास, दुःखी र खिन्न थिइन् । यस्तो सुन्दर बिहानमा कुन कुराले अनितालाई यति साहो दुःखी बनाएको हुन सकथ्यो । घाम चम्किरहेको थियो, खोला टल्किरहेको थियो; अनि अनिताले पुरस्कार जिल लाग्दैथिइन् । उनीहरूलाई खुशी पार्ने हरेक थोक थियो; दानिएलको खुट्टा दुखेको बाहेक ऊ कहिल्यै बेखुशी थिएन, न त खिन्न नै थियो । 'के तिम्रो पेट दुखेको छ, अनिता ?' दानिएलले अचानक सोध्यो । 'अहँ, दुखेको छैन, दानि;' अनिताले तीखो स्वरमा जवाफ दिइन्; 'मेरो किन पेट दुखुपस्यो ?' 'तिमीलाई दुखेको जस्तो मलाई लाग्यो,' दानिएलले जवाफ दियो; 'ओहो, अनिता; हेर त ! मेरो जुत्तामा एउटा नीलो पुतली बसिरहेको छ ।' तर अनिता नीलो पुतलीलाई हेर्न अलिकति पनि फर्किनन् । आँखा भुइँतिर लगाउँदै तिनी हिँडिरहिन् । अनितालाई के भएको थियो ?

उनीहरू आइपुग्दा स्कूल-कोठा भरिन लागेको थियो । डेस्कहरू एकातिर तह लगाइएका थिए र केटाकेटीहरूका हस्तकला लामा टेबिलहरूमा थपक्क राखिएका थिए, जस्तै बुनेका र बेल बुट्टा काढेका कला, बुनेका जाली र फित्ता, साथै सिलाएका कलाहरू । यो अति सुन्दर प्रदर्शनी झल्काउँथ्यो । बुवाआमाहरू एक-एक कला हेर्दै र तारिफ गर्दै अघि सरे भने केटाकेटीहरूले एक-आपसमा ठेलाठेल गर्दै, गाइँगाइँ-गुइँगुइँ गर्दै र औल्याउँदै थपथपाए । हुलाकीको छोरो पियर काष्ठकलाको टेबिलनिर आफै हस्तकलाको छेवैमा उभिरहेको थियो । उसले एउटा काठको मसीदानी कुँदेको थियो, जसको मसीको भाँडोमाथि एउटा भालु उभिरहेको

थियो । उसको उमेरअनुसार त्यो एउटा सुन्दर हस्तकला थियो । पियर एउटा राम्रो केटो थियो । अनि जब उसका साथीहरूले उसलाई धाप मारेर उसलाई बधाइ दिन्थे, तब ऊ अलिक कालोनीलो भयो र अर्केतिर हेस्यो । तैपनि ऊ आफै त्यो सानो भालुसँग निकै सन्तुष्ट थियो । अनि जब उसकी आमा कोठा पार गरेर ऊतिर आइरहेकी थिइन्, तब उसले तिनीतिर आँखा उठायो, र गजक्क परेर हाँस्यो । लुसियान् पनि उपस्थित थियो, र सधैङ्गै एकलै भई त्यस कोठाभित्र यताउति घुम्दैथियो; किनकि उसकी आमाले सुकेको घाँस भित्र्याउन भ्याएकी थिइन् र हेर्न आएकी थिइन् । उदास भएर उसले मसीदानीलाई नियालेर हेस्यो, र त्यो भद्रा देखिने भालु आफ्नो फट्का मारिरहेको, फुर्तिलो घोडासँग दाँज्यो । उसको घोडासित कहिल्यै आशा नगरिएको त्यो घटना नघटेको भए केटाकेटीहरू पियरको सट्टामा उसको वरिपरि झुम्मिरहेका हुन्थे होला । पियरप्रति ईख र रिसको एउटा ठूलो झट्का मनमा उठेको उसले महसुस गर्यो; किनकि उसको अनुहार हाँसिलो थियो, र ऊ पढाइ र खेलमा सधैँ राम्रो गर्थ्यो । अनि अहिले उसले त्यो पुरस्कार जिल गझरहेको थियो, जोचाहैं लुसियान्कै हुनेथियो । ऊ एकलै लरखराउँदै पर कुनातिर गयो र खिन्न हुँदै भीड़तिर आँखा गाढेर हेस्यो । फतफताइरहेका साथीहरूले घेरिएको अनिता अचम्म प्रकारले चुप रहेकी थिइन् । तिनले पुरस्कार पाउँछिन्, कतिले अनुमान गर्थे भने अरूले जेनीले जिल्छिन् होला भन्ने विचार गर्थे । अड्कलबाजी, यताउति कुदाकुद र टाउका जोडाजोड़ खूब भइरहन्थे । कसैले एउटा, कसैले अर्को कुरा गरिरहेका थिए । अनिता मात्रै, जो सदा हाँसिली र गफाडी हुन्थिन्, केही बोलिन् ।

दानिएलले आफ्नो हातले बुवाको हात बोलियो गरी च्याप्प समातेर कलाको हरेक थोक नियाल्दै फुत्रुक-फुत्रुक गर्दै अघि बढ़यो । सबैले उसलाई बाटो छोडिए र ऊ त्यताबाट भएर जाँदा तिनीहरूले उसलाई कठैबरा भने । त्यसपछि उसले हेर्न मन लागेजति सब हेरिसकेर ऊ लामो टेबिलको उपल्लो छेउमा अनिताको प्रदर्शनीनेर उभिन गयो; किनकि जब पुरस्कार विजेताको घोषणा गरिन्छ, त्यस बेला ठीक ठाउँनेर हुन उसले चाह गरेको थियो । ढोका खोलियो र ग्याइँग्याइँ गरिरहेको भीड़मा एकाएक एउटा सन्नाटा छायो । जेनेवाबाट कलाको जाँच गर्ने निरीक्षक आएका थिए । ती अग्ला मानिस बिस्तारै यताउता घुम्दाखेरि र पहिले एउटा कला र त्यसपछि

अर्कों कला टिप्पै र जाँच्दै गर्दा केटाकेटीहरू र आमाबुवाहरू भित्तामा अडेस लगाएर चुपचापसित उभिरहे । प्रतियोगितामा सुम्पिएका थुप्रै कलाहरूको तारिफ गरेर उनी ती सबैको विषयमा राम्रो कुरा बोले । उनी सानदार प्रदर्शनी हेर्न आएका थिए, र उनको आशा व्यर्थ भएन । अब कोठाको पर छेउको एउटा टेबिलमा रास लागेका केटाकेटीहरूका कापीहरू उनले एक-एक गरी हेरे र तिनीहरूका कामको विषयमा कुरा गरे । उनी एक दयालु, धीरजी, तर ज्यादा सुस्ती गर्ने मानिस थिए । किनभने कसले त्यो पुरस्कार पाउँदैछ ? यति सबै केटाकेटीहरू जान्न चाहन्थे । अँ, अब केटीहरूका हस्तकलाको विषयमा निर्णय लिन उनी अघि बढौदैथिए । उनी मर्सेलीको फित्तानेर पुगेर यसलाई जाँचेर राम्ररी हेरे । त्यसपछि अनिताको हातले बुनिएको स्वेटरनेर गएर उनी त्यसलाई आफ्नो हातहरूमा पल्टाइ-पल्टाइ गर्दै उभिए । कोठा यति सुनसान थियो कि एउटा सियो खसेको सुन्न सकिन्थ्यो ।

तब एकाएक सन्नाटा खल्बलियो । ‘योचाहिँ मेरी दिदीले बनाएकी,’ स्पष्ट, सफा स्वरले एउटा केटोले भन्यो । ती ठूला मानिस कुदेर आयो र टेबिलको पल्लो छेउतिर चियाएर हेरे; आशा र उत्सुकताले फुरुङ्ग भएको एउटा सानो खैरो अनुहार उनले देखे, जसले आफ्ना चम्किरहेका नीला आँखा उनीतिर उठाइरहेको थियो । ‘त्यसो हो भने त तिम्री दिदी त एउटी सिपालु केटी हुनुपर्छ,’ ठूला मानिसले गम्भीर जवाफ दिए, अनि बोल्दै गर्दा उनले बैसाखीहरू देखे । ‘मेरो विचारमा योचाहिँ सबभन्दा राम्रो काम हो; तपाईंलाई कस्तो लाग्दैछ ?’ कोठामा भएका सबजना उसैका कुरा सुन्दैछन् भन्ने कुनै ख्यालै नगरीकन उत्सुकतासाथ दानिएल बोल्दैगयो । अनिताले पुरस्कार जितेकी, ऊ यति चाहन्थ्यो । दानिएल पहिले बोल्दा त ती ठूला मानिसले आफ्नो मनमा निर्णय लिएका थिएनन्, तर अब उनी निश्चित भए । ‘हो, मलाई लाग्छ, यो नै सबभन्दा राम्रो छ,’ ठूला मानिसले जवाफ दिए; तब तत्कालै दानिएल आफ्नो बैसाखीहरूमा सुइँच्य घुम्यो र आफ्नी दिदीतिर मुख फर्कायो, जो उसको असुहाउँदो व्यवहारमा लजाएकी थिइन् । ‘तिमीले पुरस्कार पायाँ, अनिता !’ दानिएलले ठोकुवा गर्च्यो, अनि सबैजना गललल्ल हाँसेर ताली बजाउन लागे । यसरी अनौठो र असाधारण पाराले केटीहरूको पुरस्कार विजेताको घोषणा गरिएको थियो ।

पियरले केटाहरूको पुरस्कार जित्यो; योचाहिँ ठीकसँग अर्थात् सुहाउँदो भाषण दिएर घोषणा गरियो; तर केटाकेटीहरूमा कसैले सुनेन। त्यसपछि सबैलाई चिया वा सर्बतको साथ गुलियो बन-रोटी, अदुवा-बिस्कुट र नरिवल-बिस्कुटको खाजा दिइयो। अनि वाह-वाह गर्ने थुप्रै साथीहरूसँग पियर घर गयो। तिनीहरू सबैले जितेकोमा उसलाई एउटा-एउटा चकलेट किने। लुसियान् एकलै पाउरोटीहरू लिनु जान गाउँमा पस्यो। जब फर्केर आउँदा ऊ स्कूलमा पुग्यो, तब खेल्ने मैदान सुनसान थियो र केटाकेटीहरू सबै घर गइसकेका थिए। ऊ बिस्तारै उकालो लाग्यो, तर उसको ढाड़ निहुराउने र उसलाई आफ्ना आँखा भुइँमा अड्याएर हिँड्न लगाउने बोझ उसको आडमा भएको रोटीको डोकोको भारी थिएन। लुसियान् साहै बेखुशी थियो। एकदिन साहसिलो र हाँसिलो हुनु उसलाई सजिलो लाग्थ्यो, तर अर्को दिन रिसले चुर र ईखालु हुनुबाहेक अरू केही हुन नसक्ने जस्तै लाग्थ्यो; यो किन यस्तो होला? हिजो ती पहाड़े बूढाकहाँबाट घर फर्कदै गर्दा पियरले त्यो पुरस्कार जिले सम्बन्धमा सोचेर उसले कुनै मतलब राखेको थिएन, तर आज उसले पियरलाई धृणा गर्स्यो। परमेश्वरले तिमीलाई के भएको चाहनुहुन्छ, त्यस्तै हुन खोज्ने विषयमा ती बूढाले कुरा गरेका थिए, तरै उसले जति कोशिश गरे पनि उसले आफ्नो जीवन परिवर्तन गर्न सक्दैनन्थ्यो; किन होला?

तर ती बूढा बदली भएकै थिए, तर कसरी होला भन्दै लुसियान् दङ्ग परिहेको थियो। ती बूढाले परमेश्वरको बारेमा कुरा गरेका थिए। शायद उनले भनेको परमेश्वरले नै कुनै खराब मानिसलाई, त्यसले विन्ती गर्स्यो भने, बदली गरेर एउटा असल व्यक्ति बनाउन सक्नुहुन्थ्यो होला? उसलाई परमेश्वरको बारेमा धेरै कुरा थाहा थिएन; अनि दानिएलप्रति क्रूर भएकोमा परमेश्वर पकै पनि ऊसँग रिसाउनुभएको हुनुपर्थ्यो होला। तर के साँच्चै परमेश्वरले उसलाई माया गर्नुहुन्थ्यो होला? अनि पक्का त्यस्तो खराबी परमेश्वरले तुरुन्तै क्षमा दिनुहुँदैनथियो होला? उहाँले उसलाई क्षमा दिनुभए पनि अरू कसैले पनि उसलाई माफ दिनेथिएनन्। तब उसको नमीठो बेखुशीले फेरि उसलाई छोप्यो। उसले ठूलो फुत्कार छोड्यो र रिसले रन्किँदै बाटोमा भएका ढुङ्गाहरू लाताले हान्यो। उसले त्यो मोड़ छिचोल्दैथियो, जहाँबाट अनिताको घरको नजिकै बाटो छुट्टिन्थ्यो। अनि बाटो छुट्टिएर जब

ऊ आफ्नो घरतिर जाँदैथियो, तब उसले एउटा सानो केटोले गीत गाइरहेको सुन्न्यो, अनि त्यो को थियो होला, सो हेर्न ऊ फरक्क फर्कियो । दुइटा चरा एउटै गुँडमा बसेझैं दानिएल र क्लाउस सुकेको घाँसको रासको खाल्डोमा बसिरहेका थिए र दानिएलको उज्यालो अनुहार कुनै चीजतिर निहरिएको थियो । उसका बैसाखीहरू उसैको छेउमा भुइँमा त्यतिकै राखिएका थिए । साहै एकलो महसुस गरिरहेको लुसियान् एक कदम अगाडि बढ़यो र तिनीहरूलाई हेर्दै उभियो । अचानक आनन्दले उसका गालाहरू राता भए, र उसले एउटा हल्का सास तान्यो । किनकि सुकेको घाँसले बनेको गुँडको भित्तामा दानिएलले एउटा गुफा खानेको थियो र त्यसभित्र लुसियान्ले खूब मायाको साथ कुँदेका सबै साना-साना काठे जनावरहरू झुप्पा-झुप्पै हुने गरी राखिएका थिए । ‘ए, उसो भए उनले ती उसलाई दिएछिन्,’ खुशीको हल्का फुरफुराइसँगै लुसियान्ले मनमनै विचार गर्यो; ‘अनि उसले ती मन पराउँदो रहेछ ।’ त्यसपछि सुन्ने गरी उसले भन्यो: ‘तिमी केसँग खोल्दैछौं, दानि?’

दानिएल तर्सियो, र मास्तिर हेर्यो, त्यहाँ उसको बिरालोको बच्चालाई मार्न खोज्ने केटा उसको सामु उभिरहेको रहेछ । प्रतिक्रियामा उसले पहिले क्लाउसलाई पेटको चारैतिरबाट च्याप्प पक्रचो र ‘गइहाल ताँ दुष्ट केटो!’ भन्यो । तर यति भनेपछि उसले लुसियान्लाई ज्यादै बेखुशी भएको देख्यो । अनि ऊ भखौरै पाँच वर्षको मात्रै भए पनि उसको कमल हृदयले कोही बेखुशी भएको सहन सकेन । जबरजस्ती बल गरिरहेको क्लाउसलाई अझ च्याप्प पक्रेर एकछिनको सन्नाटापछि उसले थप्यो: ‘म त नूहका जनावरहरूसँग खेल्दैछु; तर अनिताले भन्छिन्, मैले तिमीसँग बोल्नुहुँदैन ।’ ‘तर म तिमीलाई कुनै हानि गर्दिनँ नि,’ लुसियान्ले मीठो स्वरले जवाफ दियो; ‘अनि तिम्रो खुट्टाको विषयमा मलाई दुःख लागेको छ । यसैले मैले यी जनावरहरू तिम्रो लागि बनाइदिएको हुँ ।’ ‘तिमीले ती बनाएका होइनौं,’ हाँसिलो पाराले दानिएलले जवाफ दियो; ‘मैले त तिनीहरूलाई दाउराको रासको पछाडि भेट्टाएको; स्वर्गिय दूतिकाहरूले तिनीहरूलाई त्यहाँ राखे ।’ लुसियान्ले धन्नै जवाफ दिनै आँट्दा त्यतिखेर घरको ढोकाबाट अनिताको तीखो र कानै खाने आवाज सुनियो । ‘दानि!’ तिनले चिच्याइन्; ‘झट्टै आइहाल; खाना तयार भयो ।’ लुसियान् फरक्क फर्कचो । ‘उसो

भए उनले उसलाई भनिनछिन्,’ उसले नमीठो मान्दै विचार गर्यो। तर दानिएलले ती मन पराउँथ्यो र तिनीहरूसँग खेल्थ्यो भन्ने कुरा थाहा पाउनु नै एउटा खुशीको कुरा थियो। शायद एकदिन उसले कुरा बुझाउने मौका पाउनेछ, र त्यसपछि ऊ र दानिएल साथी बनेछ होला। काटेका घाँसका बारीहरूहुँदो ऊ अलिक फुरुङ्ग हुँदै उकालो चढौथियो। दानिएलचाहिँ फुत्रुक्क भान्साभित्र पस्यो र आफ्नो बस्ने ठाउँमा चढ्यो। हजुरआमाले पकाउनुभएको आलुको झोलको गन्ध सुँधेर ऊ खुशी हुँदै आफ्नो नाक खरायोले द्यौं हल्लाउँदैथियो।

‘अनिता!’ दानिएलले भन्न थाल्यो; ‘लुसियान्ले भन्यो, उसले मेरा नूहका जनावरहरू बनाएको रे, तर उसले बनाएको होइन; कि के उसले ती बनाएकै हो? स्वर्गका दूतिकाहरूले तिनीहरूलाई काठको रास-पछाडि राखेका, होइन त? उसले साँचो कुरा बोलेको थिएन होला?’ ‘मैले तिमीलाई लुसियान्सँग कुरा नगर्नु भनेको छु, दानि,’ अनिताले रिसाएर भनिन्; ‘निश्चय नै उसले तिमीलाई फेरि चोट पुर्याउनेछ; ऊ एउटा दुष्ट केटो हो।’ ‘हो,’ दानिएलले जवाफ दियो; ‘अनि मैले त एकैछिन मात्रै ऊसँग कुरा गरें; तर मलाई भन त! के उसले ती बनाएको हो कि होइन, अनिता?’

अनिता हिचकिचाइन्। तिनी एउटी साँचो बोल्ने केटी थिइन्, र तिनले झूट बोल चाहिनन्; तर दानिएलले यो कुरा थाहा पायो भने ऊ यति साहो कृतज्ञ हुनेथियो कि उसले लुसियान्लाई एकैछिनमा क्षमा दिनेथियो र गएर उसलाई धन्यवाद दिनेथियो। अनि अन्तमा कुरा कहाँ टुङ्गिएला, सो भन्न केही गाहो थिएनः थोरै समयभित्र उनीहरू साथी हुनेथिए। दानिएललाई कसैसँग नमिल्ने बनाउनु गाहो कुरा थियो; तर उसले ती जनावरहरू कहाँबाट आएको कुरा थाहा पाएपछि त यसो गर्नु असम्भव हुनेथियो।

‘तिमीलाई थाहै छ, तिमीले तिनीहरूलाई दाउराको रासनेर भेट्यायौ,’ तिनले अन्तै कहीं हेरेर जवाफ दिइन्; ‘त्यसो हो भने उसले ती कसरी बनाएको हुन सक्छ र? अबुझ नहोऊ न, दानि!’ ‘उसले बनाएको भनेर उसैले भन्यो,’ दानिएलले जवाफ दियो; ‘तर उसले बनाएको थिएन भन्ने मलाई थाहा थियो। पक्कै स्वर्गका दूतिकाहरूले ती ल्याएका हुनुपर्छ; होइन त, अनिता?’ ‘ओहो, मलाई थाहा छैन, दानि!’ अनिताले थकित

हुँदै जवाफ दिइन्; ‘तिमी कति फतफताउँछौ। तिम्रो सुरुवा छिटो-छिटो खाऊ; चिसो हुन्छ।’ ज्ञानी भएको दानिएलले आफ्नो नाक आफ्नो कचौरामा डुबायो, तर हजुरआमा, जसका ओँखा धमिला थिए, तर जसले अरु मानिसहरूले भन्दा बढी देख्न सक्नुहुन्थ्यो, उहाँले नजर लगाएर अनितातिर हेर्नुभयो। दाउराको रासनेर भेट्टाइएका जनावरहरूको कुरा उहाँले पनि सुन्नुभएको थियो र छक्क पर्नुभएको थियो।

अनि हजुरआमाले तिनीतिर नजर लगाएर हेरिरहनुभएको थाहा पाएर अनिता लजाउँदैथिइन् र चुल्होतिर गएर तिनले केही सुरुवा थपेद्यैं बहाना गरिन्। तर तिनले थोरै मात्र थपिन्, किनकि तिनी पटकै भोकाएकी थिइनन्; किनकि जुन दिनको बाटो तिनले धेरै अगाडिदेखि हेरिरहेकी थिइन्, त्यो पूरा बिगारिएको थियो। एकदम चाह गरेको त्यो पुरस्कार तिनले पाएकी थिइन्, तर त्यसले तिनलाई अलिकति पनि खुशी तुल्याएको थिएन। वास्तवमा तिनी अति दुःखी थिइन्। तिनले चुपचापसित खाने भाँडाहरू पखालिन्, त्यसपछि निद्रालु, तातो जीउ भएको दानिएललाई सुताइन् र म्वाइँ खाएर लुसुक्क बाहिर लागिन्। गर्मी यामका साँझाहरूमा तिनी एकलै बाहिर हुनु मन पराउँथिन्, जब तिनलाई जस्तो मन पथ्यो, त्यस्तै गर्न पाउँथिन्, जहाँ तिनी र शान्त नीला पहाडहरू मात्र हुन्थ्ये। तर आज राति भने कुरा फरक थियो; किनकि कुनै कुराले तिनलाई खुशी पार्न सक्दैनथियो, र तिनी केही पनि विचार गर्न सकिदनथिन्, तर टुक्रा-टुक्रा पारिएको त्यो सानो घोडाको बारेमा, जो क्याच्च कुचिएको र भुइँमा प्याँकिएको थियो, साथै दानिएलसित रिसाएर तिनले कुरा गर्दाख्वेरि उसको अनुहार कति अँध्यारो भएको थियो, त्यसको विषयमा मात्र विचार गर्न सकिथन्। ‘शायद, अब म कहिल्यै एकलै हुनु मन पराउनेछैन होला,’ अफसोसी अनिताले विचार गरिन्; तिनी फरक्क घरतिर फर्किन्। ‘मैले कसैलाई बताउन सके कति राम्रो हुन्थ्यो; तब मेरो मन दुखेको सहनु त्यति गाहो हुनेथिएन होला। आमा अझै जिउँदै हुनुभएको भए आहा। ओहो, मैले त्यो कहिल्यै, अँ कहिल्यै नगरेको भए ...।’

१५

अकर्त्ता ख्रीष्टमस - अनि बिस्कुटका भालु

शरद् लाग्यो; र लेकबाट गाईहरू फर्केर आए। दानिएल दिनप्रति दिन बढ़दैथियो र अग्लो हुँदैगयो। असोजमा गाउँको सार्कोले उसको लागि एक जोड़ा नयाँ जुत्ता बनाइदिनुपर्ने भयो। दिनदिनै ऊ शिशु-मन्दिरमा जान्थ्यो र बर्नियरज्यूले उसलाई गाड़ामा तानेर घर ल्याइदिने दुईजना ठूल्ठूला केटाहरूलाई हरेक हसा एक-एक फ्रेङ्क (स्विजेरल्याण्डको पैसा) दिनुहुन्थ्यो। अब ख्रीष्टमस फेरि नजिकै आएको थियो; घरको छानामा एक फुट हिँड़ जमेको थियो। घरको मूल-ढोकादेखि चिप्लेटी-गाड़ा गुह्ने मुख्य बाटोसम्म दानिएलको बुवाले हिँड़मा बाटो खन्नुपरेको थियो। सानो खोल्सा शान्त थियो; किनकि त्यसको पानी जमेको थियो; अनि जमेको बरफका हिमलम्ब चट्टानहरूबाट टिलिकक परेका तरवारहरूझैं झुण्डिरहेका थिए। हरेक बिहान अनिता र दानिएल ताराको उज्यालो हुँदै चिप्लेटी-गाड़ामा चढेर स्कूल जान्थे, तर घाम लागिरहेको बेलामा घर फर्कन्थे; त्यस बेला हिँड़ थुप्रै हीराहरूझैं झलल्ल जगमगाउँथ्यो र आकाशचाहिँ गाढ़ा नीलो हुन्थ्यो।

दानिएलको लागि ख्रीष्टमस एक विशेष अवसर थियो; किनकि उसको जीवनमा घटेका सबै मुख्य घटनाहरूचाहिँ ख्रीष्टमसतिर नै घटेका थिए। एउटा ख्रीष्टमस-साँझामा उसकी आमा मरेकी थिइन्। दानिएलले उनलाई थाहा नभई गुमाएकोमा त्यति अफसोस मान्नुनपरे तैपनि बुवाको मलिन अनुहारमा उसले उदासको छाया चाल पायो। यस्तो बेलामा उसले बुवा र अनितालाई बढ़ी माया गर्थ्यो। दानिएलले उसलाई चाहिएको जति माया हजुरआमा र अनिताबाट पाउँथ्यो। यसैले उसलाई कहिल्यै आफ्नी आमाको सम्झना आउँदैनथियो। जब हजुरआमाले पवित्र बाइबलबाट स्वर्गको विषयमा पढेर सुनाउनुहुन्थ्यो, त्यस बखतमा मात्र उसलाई उनको सम्झनाको झङ्गल्को आयो। त्यस बेला उसले भित्तामा झुण्डिएको उनको फोटोमाथि आँखा गाढ्थ्यो र के विचार गर्थ्यो भने जब उसको स्वर्ग जाने बेला आउँदैनथियो, तब ठ्याकै अनिताको अनुहारजस्तै उसलाई नै हेरिरहेकी र उसलाई स्वागत गरिरहेकी आमाको मायालाग्दो, हाँसिलो मुहार हेर्नु आहा कति मजा हुन्थ्यो होला।

ख्रीष्टमस उसको जन्म-दिन पनि थियो; अनि यो साल ऊ ६ वर्षको भयो। ६ वर्षको हुने सम्बन्धमा उसले धेरै अघिदेखि नै मनमनैमा के सोचिरहेको थियो: ख्रीष्टमस-दिनको बिहान ऊ एउटा नयाँ केटो भएर बिउँझने उसको आशा थियो। यसैले जब ऊ अँध्यारो छैंदै न्यानो पलङ्गमा पलियो, तब उसलाई अलिक खल्लो लाग्यो; किनकि उसले सोचे जस्तो हुँदैनथियो। ऊ अघिभन्दा ठूलो वा अघिभन्दा बलियो अथवा अघिभन्दा महत्त्वपूर्ण थिएन। त्यस बेला ऊ त गिर्जामा गएर ख्रीष्टमस-रूख हेर्न पाउने कुरा साथै हजुरआमाले उसको जन्म-दिनको शुभ-अवसरमा एउटा विशेष केक बकाउनुभएको थियो भने कुरा उसले सम्झ्यो। त्यसपछि नरमाइलो लाग्ने कुनै विचारको केही ठाउँ नै रहेन।

अनि दानिएलको निम्ति ख्रीष्टमसचाहिँ क्लाउसको पनि जन्म-दिन थियो। वास्तवमा क्लाउसको जन्म-दिन त्यस दिनमा थिएन; किनभने जब क्लाउस दानिएलको चट्टीमा घस्तै आयो, तब अवश्य पनि त्यो लगभग चौध दिन भएको थियो, तर दानिएलले त्यस कुरामा कुनै विचार लगाएको थिएन।

सबभन्दा गजब कुरा के थियो भने ख्रीष्टमस प्रभु येशूको जन्म-दिन थियो; दानिएलले यस विषयमा धेरै कुरा त गरेन, तैपनि यस विषयमा उसले घरीघरी सोचिरहेको थियो। प्रभु येशू, त्यस सिद्ध मानिसको जन्म-दिनमै आफै पनि जन्मेको थाहा पाएर यस कुराले उसलाई विशेष किसिमले खुशी तुल्याएको थियो। ‘प्रभु येशूलाई म जन्म-दिनको उपहारको रूपमा के दिन सक्थें होला?’ आफ्ना कुमहरू हजुरआमाको घुँड़ामा अड्याउँदै र उहाँको अनुहारमा हेदै उसले सोधेको थियो। ‘उहाँलाई तिमीले आफैलाई दिन सक्छौ,’ आफ्नो बुन्ने काम एकछिन टक्क क अड्याउँदै हजुरआमाले जवाफ दिनुभएको थियो। ‘अनि हे प्रभु येशू, मलाई लिनुहोस् र अरूलाई माया देखाउने, आज्ञाकारी छोरा बनाउनुहोस् भनेर तिमीले उहाँलाई पुकार्न सक्छौ। अरू सबै कुराले भन्दा यस कुराले उहाँलाई बढी खुशी पार्छ।’ यसकारण त्यस दिनभरि नै दानिएलले प्रभु येशूको जन्म-दिन भनेर उहाँलाई खुशी पार्नको निम्ति मायालु र आज्ञाकारी हुन खूब कोशिश गर्यो, अनि उसको प्रेम सबैमाथि पोखियो। उसले हजुरआमाको तुनतान गर्ने सामान भएको बाकस मिलायो र अनिताको लागि थालहरू पुछ्यो; दिउँसो ऊ गोठमा गयो, र गाईहरूलाई भेटेर पालैपालो तिनीहरूका लुला कानहरूमा ख्रीष्टमसको शुभकामना चढायो। अनि दिनको अन्तमा जब उसले प्रार्थना गर्यो, तब खुसुकक बोलेर उसले यसो भन्यो: ‘प्रभु येशू! मलाई आशा छ, आज तपाईंको जन्म-दिनमा मैले तपाईंलाई खुशी तुल्याएको छु।’

दानिएलको यस रमाइलो जन्म-दिनको जब साँझ पस्यो, र न्यानो लुगा लगाएर तल गिर्जामा जाने बेला भयो, तब उसको खुशीको सीमा रहेन। हिउँमाथि हाँकिने काठे चिप्लेटी-गाडामाथि बुवा र अनिताको बीचमा बसेर दानिएलले यात्रा गर्यो, र चिसो हावा खाँदै उसको नाक कठिङ्गिएर काठझौं क्रक्र्यो। पूर्णिमाको जून थियो, र हिउँले ढाकेका पहाड़हरू चाँदीझौं देखिएथ्ये। बनका सबै रुखहरू हिउँले लदेका थिए; सल्लाधारीहुँदो हाँकदा छेउमा भएका रुखका मनिका हाँगाहरू हल्ले। अनिताले उसलाई जीउमा बलियो गरी हात बाँध्न्; यसले गर्दा उसलाई खूब न्यानो लाग्यो र ऊ ढुक्कै थियो। सल्लाधारीबाट निस्केर र सानो पुल तरेपछि उनीहरूले अन्तिम खुला बारी शीघ्र गतिमा पार गरेर तल आए। उनीहरूको सामु त्यो सानो गिर्जा-घर थियो, जसका इयाल र ढोकाबाट सयौं मैनबत्तीका झिलमिल

गुलावी किरण चम्किरहेका थिए। त्यसको आँगनमा गाउँलेहरू भेला भई एक-आपसमा अभिवादन गर्दैथिए। त्यसपछि दानिएल बुवाका पाखुरामा गिर्जाभित्र बोकिएर अगाडि लिगियो, र शिशु-मन्दिरका अरू तीसजना ससाना केटाकेटीहरूसित बस्न भनी पहिलो बेन्चमा राखियो। तिनीहरूले आफ्ना राता-राता गाला भएका अनुहार त्यस रुखतिर लगाएका थिए र छक्क पर्दै ट्वाल्ल हेरिरहेका थिए; तीन दिन अगाडि मात्र त्यो धूपीको रुख दानिएलको घर-छेउमा ठिहिराउने बनमा काटिएको थियो, जहाँ त्यो हिउँले लरक्क निहुरिएको थियो। अब त त्यो रुख खूब सजाइएको थियो; सुन्तला, चकलेट र अदुवा-बिस्कुटका भालुहरूले ढाकिएर त्यो जगमगाइरहेको थियो।

दानिएल मक्ख परेको थियो; किनभने अगाडि बसेर उसले त्यो रुख राम्ररी हेर्न पायो, साथै त्यो चित्र पनि देख्न पायो, जो प्रचार गर्ने मन्चको पछिल्लितर झुण्ड्याइएको थियो; त्यहाँ प्रभु येशूले बताउनुभएको साँचो छिमेकी, त्यस भलाइ गर्ने सामरीको विशाल तस्विर थियो। ख्याति प्राप्त भएका स्वीस चित्रकारले त्यसलाई कोरेका थिए र त्यो काठको फ्रेममा हालेर राखिएको थियो। दानिएलले त्यस चित्रमा देखाइएको भलाइ गर्ने सामरीको दयालु चेहरा मन परायो, साथै त्यसको सानो गधालाई पनि मन परायो। तर त्यस तस्विरमा उसले सबभन्दा मन पराएको थोकचाहिँ त्यो सन्त बर्नार्ड-कुकुर थियो, जो समारीको छेउमा हिँडिरहेको देखाइएको थियो। त्योचाहिँ रुडोल्फ नाम गरेको सन्त बर्नार्ड-कुकुरजस्तो थियो, जसले बजारभरि दूधको गाडा ताने गर्थ्यो। त्यो कुकुर दूधवालाको थियो, तर गाउँका सबै मसिना नानीहरूले त्यसलाई आफ्नै ठान्थे। तिनीहरू त्यसको ढाड़मा चढूथे, र आफ्ना कसिला पाखुराहरूले त्यसको थिलथिलो घाँटी वरिपरि समात्थे। अनि त्यसले तिनीहरूलाई बदमासी कुकुरका छाउराछाउरी ठानेर तिनीहरूसँग झिँजो मान्दैनथियो, बरु तिनीहरूलाई चाटिदिश्यो र तिनीहरूलाई धाप दिश्यो। यही भाएर गाउँका सबै भर्खरका नानीहरू गिर्जा आउन मन पराउँथे; किनकि तिनीहरूले भलाइ गर्ने सामरीको चित्रमा उसको साथमा हिँडिरहेको सन्त बर्नार्ड-कुकुर हेर्न पाउँथे।

अलिक ठूला भएका केटाकेटीहरूले शुरुमा एउटा ख्रीष्टमस-भजन गाए। अनिता अरूसँग यो गाइरहेकी थिइन्; तिनका विचारहरू तिनले

दानिएललाई पहिले पल्ट आफ्नो अँगालोमा हालेकी त्यस ख्रीष्टमस-साँझतिर फर्केका थिए। त्यस बेला उनीहरूले उसलाई खुशीसाथ स्वागत गरेर ऊमाथि पूरा ध्यान दिएका र उसलाई मात्र हेरिहेका थिए; तर प्रभु येशूको जन्म हुँदा उहाँकी आमाले मात्र बालक येशूलाई स्वागत गरेकी थिइन्; जस्तो लेखिएको छ: ‘उनले उहाँलाई डुँड्मा राखिन्; किनभने उनीहरूका निम्ति पौवामा ठाउँ थिएन।’ ख्रीष्टमस-भजन सकियो, र ठूला केटाकेटीहरू आ-आफ्ना ठाउँमा फर्किआए; तब शिशु-मन्दिरका नानीहरू फुत्रुक-फुत्रुक अगाडि गए। दानिएल पछाडि छोडिन पुग्यो; किनकि बैसाखीहरू हट्टाकट्टा खुट्टाहरूक्सैं फटाफट चल्दैनन्। तर ती शिशुहरूले उसलाई पर्खें, र जब ऊ अन्तिम फुट्को मारेर आफ्नो ठाउँमा पुग्यो र आफ्नो हाँसिलो मुहार तिनीहरूतिर फर्कायो, तब गिर्जामा उपस्थित भएका सबैजना हाँसे। ख्रीष्टमस-रूखको टुप्पामा भएको चम्किलो तारामाथि दानिएलले आँखा तन्काएर हेर्यो; त्यसले तल रूखभरि झुण्ड्याइएका बिस्कुटका भालुहरूमा जगमगाउँथ्यो। ऊ के गाउँदैथियो, त्यो उसले बिसिर्यो; किनभने कुनचाहिँ भालु उसको हुनेछ होला भन्दै ऊ खूब उत्सुक थियो। त्यहाँ एउटा भालु थियो, जोचाहिँ हाँसिरहेको देखिन्थ्यो; पकाउनेले त्यसको थुतुनो हल्का बटारिदिएका थिए। दानिएलले निश्चय गर्यो: उसले त्यही नै पाउन चाहन्थ्यो।

जब शिशुहरू आ-आफ्ना ठाउँमा फर्केर गए, तब वृद्ध पाष्ठर प्रचार गर्ने मन्चतिर उक्ले। उनी त्यस गाउँमा पैतालिस वर्षअघिदेखि यस गिर्जामा प्रचार गर्ने पाष्ठर थिए, अनि हरेकले नै उनलाई मन पराउँथे। उनका कुमहरू कुप्रेका थिए, र उनको छाला पातलो भइसकेको थियो; तापनि उनी अझ, जुनसुकै मौसममा पनि, आफ्नो मण्डलीका सदस्याहरूलाई भेट्न पहाड़माथि उक्लन्थे। उनको दाही यति लामो र सेतो थियो कि उनीचाहिँ ख्रीष्टमस-बाजे हुन् कि के हो भनेर दानिएल अलमल्लमा पस्यो। अब उनले तलतिर उनको सामु गिर्जामा भेला भएका ती मानिसहरूतर्फ हेरे, जसलाई उनी प्रेम गर्दथे र राम्ररी चिन्दथे। उनी एक अति वृद्ध मानिस थिए, अनि हुन सक्थ्यो, आजको सन्देश उनको अन्तिम ख्रीष्टमस-प्रवचन थियो होला। उनले वचन बोल्न सकेका होऊन्, र त्यो नविर्सिएको होस् भनेर प्रार्थना गरे।

अनितालाई त्यो बखान राम्ररी थाहा भएको हुनाले तिनले आधा मनले मात्र सुनेर अरू कुराहरू सोच्दैथिइन्, तर जब ती वृद्ध प्रचारकले अचानक ती शब्दहरू दोहोस्याए, जुन शब्दहरूले तिनलाई हरेक ख्रीष्टमसमा झट्का दिन्थ्यो, तब अनिता झसङ्ग भइन्। ‘त्यहाँ पौवामा उनीहरूका निम्ति कुनै ठाउँ थिएन – अँ उहाँको लागि कुनै ठाउँ थिएन !’ वृद्ध मानिसको सुस्त पारामा उनले यो वाक्य तीन पल्ट दोहोस्याए; अनि अनिताको विचारमा हरेक पल्ट ती शब्दहरू झन् दर्दनाक हुँदै गएका सुनिए। तिनी भए छिट्टै आफ्नो ढोका खोलिदिनेथिइन्। ‘अनि’ वृद्ध मानिस भन्दैगए; ‘आज राति पनि उहाँ मुकिदाता बन्द ढोकाहरूमा उभिइरहनुभएको छ। यहाँ अझै कति हृदयहरू छन्, जसभित्र उहाँका लागि ठावैं छैन। यस्ताहरूलाई उहाँ यसो भन्दै हुनुहुन्छ: हेर, म ढोकामा उभिएर ढकढकाउँछु; कसैले मेरो स्वर सुनेर ढोका खोल्यो भने म ऊकहाँ भित्र आउनेछु ...; यस ख्रीष्टमस-साँझमा तपाईं उहाँको विषयमा केकस्तो निर्णय गर्नुहुन्छ ? के तपाईंले आफ्नो हृदयको ढोका खोलिदिनुहुन्छ ? कि के तपाईंले उहाँलाई बाहिरै राखिछोइनुहुन्छ ? के त्यहाँ उहाँको निम्ति ठावैं थिएन भन्ने दुःखलागदा शब्दहरू तपाईंलाई सङ्केत गरी भनिएका छन् त ?’

‘उहाँलाई भित्र आउनुहोस् भनेर बोलाउन मलाई मन लाग्छ,’ अनिताले विचार गरिन्; ‘यस भनाइको अर्थ के होला ? प्रभु येशूलाई आफ्नो हृदयभित्र बोलाउने आहान यी प्रचारकले गरे। के मैले पनि प्रभु येशूलाई मेरो हृदयभित्र बोलाउन सक्छु र ?’ एकछिनको लागि अनितालाई यो एक गजबकै विचार लाग्यो; अनि के अरू मानिसहरूलाई पनि यस्तै लागेको हो कि भनेर थाहा पाउन तिनले यताउता हेरिन्। चारैतिर हेर्दाहुँदि तिनले अचानक गिर्जाको पल्लो छेउमा लुसियान्लाई आफ्नी आमा र दिदीसँग बसिरहेको देखिहालिन्। अनि जब तिनका आँखा ऊमाथि परे, तब तिनले स्पष्टसित बुझिन्: तिनी प्रभु येशूलाई आफ्नो हृदयभित्र आउने निम्तो दिन सकिदनथिन्; किनभने लुसियानप्रतिको घृणाले तिनको हृदय पूरापूर भरिएको थियो। अनि निश्चय प्रभु येशूचाहिँ एउटा रिसाहा र अरूलाई क्षमा नगर्ने हृदयभित्र आउन चाहनुहुन्न होला। कि त तिनले लुसियान्लाई क्षमा दिनुपर्छ, र ऊप्रति दयालु हुनुपर्छ, कि त प्रभु येशू बाहिरै बस्नुपर्ने हुन्छ। तर तिनले उसलाई क्षमा दिन र दयालु बन्न चाहाँदिनथिन्, अहिलेसम्म

चाहैंदिनथिन्। अर्कों कुरा पनि तिनलाई याद भयो। तिनले लुसियानको काठे कला टुक्रा-टुक्रा पारिदिएकी थिइन् र बिरालोले त्यो गरेको हो भन्तान्न कुरा मिलाएकी थिइन्; यसरी तिनले उसलाई धोका दिएकोले उसले त्यो पुरस्कार गुमाउनुपरेको थियो। प्रभु येशू तिनको हृदयभित्र आई वास गर्नुभयो भने पक्का पनि उहाँले यस विषयमा तिनीसँग कुरा उठाउनुहुनेछ; अनि यस विषयमा तिनी सुन्न चाहैंदिनथिन्।

प्रवचन सकिएको थियो, तर तिनले त्यसको थोरै भाग मात्र ध्यानसित सुनेकी थिइन्; किनभने तिनी आफ्नै विचारमा डुबेकी थिइन्। यतिखेर अगाडि गएर आफ्नो बिस्कुटको भालु लिने बेला भएको कुरा तिनलाई देखाउन दानिएलले तिनलाई हल्का धक्का दियो। गिर्जा-घर गाइँगुइँ-गाइँगुइँ बातचितले गुज्जिँदैथियो, अनि साना नानीहरू रूखतिर अगाडि ठेलमठेल गर्दैथिए। सिकर्मी पिलेटज्यूले भालुहरू बाँडैथिए। दानिएलले उनको कपडाको फेरमा एकपल्ट बलियो गरी तान्यो र रूखको टुप्पामा त्यस भालुतिर औँल्यायो, जुनचाहिँ उसले अघिदेखि चाह गरेको थियो। ‘हजुर, मलाई त्यो दिनुहोस्;’ उसले मसिना स्वरले विन्ती गर्यो; ‘माथि ऊ त्योचाहिँ! हजुर, म त्यही नै चाहन्छु।’ दानिएलका बैसाखीहरूले गर्दा र ख्रीष्टमसको सम्झनामा पिलेटज्यूले उसलाई दया देखाउन चाहेर त्यो भालु झार्न लागे। यसो गर्नको निम्ति उनले भर्याङ्ग सारे, केटाकेटीहरूलाई हटाए र रूखमा तलतिरका मैनबत्तीहरू निभाए, त्यसपछि बढो मुस्किलले उनी भर्याङ्ग चढेर दानिएलले मन पराएको भालुलाई च्याप्प समातेर तल ल्याए।

दानिएललाई काठे चिप्लेटी-गाडामाथि राखियो र त्यसमा बसेर उसलाई ताराको उज्ज्यालोमा घरसम्म तानियो; उसको साथमा उसले छानेको त्यो भालु थियो। हरेकपल्ट जब उसले त्यो घतलागदो, बाँझिएको, तलतिर फर्किएको थुतुनो हेस्यो, तब ऊ खितितिति हाँस्यो। ऊ र उसको भालुको बीचमा कुनै विशेष रमाइलो कुरा थियो, जुन कुरा अरू कसैलाई पनि थाहा थिएन।